

सर्वोच्च अदालत, संयुक्त इजालस
माननीय न्यायाधीश श्री बलराम के.सी.
माननीय न्यायाधीश श्री भरत राज उप्रेती

आदेश

सम्वत् २०६६ सालको रिट. नं.-०६६-WO-०५२१

विषय:- उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञाआदेश समेत।

जिल्ला वारा सपही गा.वि.स वार्ड नं.९ घर भै हाल जिल्ला काठमाण्डौ का.म.न.पा.
बडा नं ३२ अनामनगर वस्ते अधिवक्ता नारायण प्रसाद देवकोटा-----१

निवेदक

विरुद्ध

सम्मानीय प्रधान मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवार काठमाण्डौ-१
नेपाल सरकार प्रधान मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवार
काठमाण्डौ-----१

नेपाल सरकार गृह मन्त्रालय, सिंहदरवार काठमाण्डौ-----१

नेपाल सरकार बन तथा भू-संरक्षण मन्त्रालय सिंहदरवार काठमाण्डौ-----१

नेपाल सरकार वातावरण मन्त्रालय, सिंहदरवार काठमाण्डौ-----१

नेपाल सरकार स्थानिय विकास मन्त्रालय, पुल्चोक ललितपुर -----१

नेपाल सरकार उद्योग मन्त्रालय, सिंहदरवार काठमाण्डौ-----१

नेपाल सरकार अर्थ मन्त्रालय, सिंहदरवार काठमाण्डौ-----१

बन्यजन्तु आरक्ष विभाग, बबरमहल काठमाण्डौ-----१

खाने तथा भूगर्ब विभाग लैनचौर काठमाण्डौ-----१

भन्सार विभाग, त्रिपुरेश्वर काठमाण्डौ-----१

बन विभाग, बबरमहल काठमाण्डौ-----१

विपक्षी

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिटको सर्किप्त तथ्य एवं ठहर यस प्रकार छ :

म निवेदक विगत १८ वर्षदेखि कानून व्यवसाय गरि आएको नेपाली नागरिक हुँ । मैले गैर सरकारी संस्था मार्फत कानून र न्यायको क्षेत्रमा अनुसन्धान कर्ताको रूपमा कार्य गर्दै जनतालाई संविधानको बारेमा सुसुचित गर्ने कार्यक्रम संचालन गर्दै आएको छु । यसै सन्दर्भमा नेपालको सार्वभौमिकता, अखण्डताको, सुरक्षाको साथै नेपालको बन जंगल, प्राकृतिक तथा खनिज स्रोत साधनको राष्ट्र हितमा समुचित प्रयोग वितरण गर्नुका साथै आवश्कक सुरक्षा गर्दै दिगो विकासका लागि स्वच्छ वातावरण कायम गर्नु पर्दछ भन्ने कुरामा दुई मत हुन सक्दैन । स्वच्छ

वातावरणमा बाँच्न पाउनु हरेक नेपाली जनताको नैसर्गिक एंवं प्राकृतिक हक हो । त्यसको लागि वन जंगल, जंगली जनावर, प्राकृतिक स्रोत(दुङ्गा, गिड्डी, बालुवा) को सुरक्षा गर्नु आजको आवश्यकता हो । यी मानव सेवामा निरन्तर उपयोग हुने वस्तु हुन । तसर्थ यस्ता वस्तु राष्ट्र निर्माणमा सदुपयोग गरिनु पर्दछ । यसै सिलसिलामा नेपालको चुरे जंगल, चारकोशे भाडीबाट दिनरात दुङ्गा, गिड्डी, बालुवा गैर कानूनी तवरबाट उत्खनन् गरि, गैर कानूनी तवरबाट खोलिएका क्रसर उद्योगहरूले उक्त चिज बस्तुहरु केहि वर्ष देखि भारत निकासी गर्दै आएकोमा उक्त गैर कानूनी कार्य तत्काल रोक्ने दायित्व विपक्षीहरूको भएतापनि विपक्षीहरु मुकदर्शक र उदाशिन भई सामान्य कानूनी दायित्व पनि पालना नगरेको र अब पनि यस्ता कार्यलाई समयमै नरोक्ने हो भने तराई मधेश तथा राष्ट्रलाई भविष्यमा ठूलो क्षति हुने प्रवल आशंका रहेकोले यो सार्वजनिक सरोकारको विषय लिई सम्मानित अदालतमा उपस्थित भएको छु ।

सम्मानित अदालतबाट ने.का.प.२०५३, अंक १, पृष्ठ ३६, योगी नरहरीनाथ विरुद्ध सम्माननीय प्रधानमन्त्री समेत, ने.का.प स्वर्ण शुभजन्मोत्सव विशेषांक २०५२, पृष्ठ १६९, अधिवक्ता सूर्य प्रसाद दुंगेल विरुद्ध गोदावरी मार्वल समेत, ने.का.प.२०५४, अंक ६, पृष्ठ ३३५, अधिवक्ता बालकृष्ण नेउपाने विरुद्ध मन्त्रिपरिषद् सचिवालय समेत, ने.का.प.२०५१, अंक ४, पृष्ठ २५५, गोपाल सिवाकोटी विरुद्ध अर्थ मन्त्रालय समेत, ने.का.प.२०४५, अंक १२, पृष्ठ ८१०, अधिवक्ता राधेश्याम विरुद्ध श्री ५ को सरकार समेत भएका मुद्दामा नजिर सिद्धान्त प्रतिपादन भै सकेको हुँदा प्रस्तुत मुद्दामा अग्राधिकार समेत प्राप्त गरि न्याय पाउने कुरामा पूर्ण आशावादी छु ।

वन वातावरण, स्वच्छ हावा, जैविक विविधता, प्राकृतिक र खनिज स्रोत मानव जीवनका महत्वपूर्ण आधार भएकोले यी स्रोतलाई मावन जीवनबाट अलग राखेर हेर्न सकिदैन । तराइका रूपन्देही, कपिलबरस्तु, नवलपरासी, बारा, पर्सा, रौतहट, सर्लाही, सिराहा, महोत्तरी, धनुषा, सप्तरी, मकवानपुर, कैलाली, कञ्चनपुर, दाङ, लगायत र तराई नजिकका करिव २५ जिल्लाहरूमा बनक्षेत्र भित्र, राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र र वनक्षेत्र नजिकमा रहेका वस्ती र खोलाहरूमा, चारकोशे भाडीको शिरमा र जंगल भित्रका खोलाहरूमा केही मुठीभर व्यापारीहरूले क्रसर उद्योगहरु स्थापना गरी डोजर, लोडर र टिपरहरु लगि दुङ्गा, गिड्डी उत्खनन् संकलन गरी त्यसबाट दुङ्गा क्रसर गरि वा नगरि दुङ्गा, गिड्डी, बालुवा आदि विगत दशौं वर्ष देखि भारतमा लगि विक्री वितरण गरी आइरहेका छन् । समाचारमा आए अनुसार भारत सरकारले दिल्लीबाट गुहाटी सम्म जाने ठूलो १०,६५० कि.मी. सडक नेपालको सिमा नजिकै बाटै बनाउँदै गरेकोले तत्काल बजार भारत भएकोले यही मौका छोपी क्रसर उद्योगहरु स्थापना गरेका छन् । नेपालको वन, निकुञ्ज क्षेत्रभित्र र गाउँ वस्ती नजिकका खोलाहरूमा संचालित यस्ता उद्योगहरु करिव २५० भन्दा बढी नै छन् । उल्लेखित ठाउँहरूमा क्रसर उद्योगहरु खोल्न चलाउन नपाउने कुरा वातावरण ऐन तथा नियमावली र खानी तथा खनिज पदार्थ ऐन, २०४२, जलस्रोत ऐन, २०४९, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, वन ऐन, २०४९ ले स्पष्ट व्यवस्था गरेतापनि सरकारी उदासिनता, अकर्मण्यता, लाचारीपन र अनुगमनको अभाव सर्वथा देखिएको नै छ ।

उल्लेखित गतिविधी र क्रियाकलापबाट वन जंगल विनास हुनुको साथै जंगली जनावर पनि लोप हुँदै गै रहेका छन् । यसले गर्दा बढी पहिरो, सिंचाई, जंगल र स्वच्छ वातावरणको सुरक्षामा आजै देखि लाग्नु पर्ने मात्र हैनकि ढिला भै सकेको छ । संरक्षण हुन नसकदा र नेपालको अधिकांश जमिन भिरालो भएकोले यस्ता क्रसर उद्योग र दुंगा उत्खननका कारण धेरै स्थान तथा वातावरण र जंगली जनावरहरु जोखिममा परेका समाचारहरु पटक पटक आइरहेका छन् । खेती योग्य भूमी बगरमा परिणत भएका छन् र बोट विरुवा उम्रन छाडेको कुरा पनि समाचारमा आएका छन् । यदि यहि रूपमा बनजंगलको विनास र दुंगा गिट्टी, बालुवाको स्रोत उत्खनन् हुने र ती स्रोतहरु दिन प्रतिदिन भारत निकासी हुँदै जाने हो भने भोली अन्न भण्डारको रूपमा रहेको तराइको उर्वर भूमी बगरमा परिणत हुने र पिउने पानी र सिंचाईको हाहाकार हुने तथा तराई डुवानमा पर्ने र नदी कटान हुने निश्चित छ । यसमा पूर्व सावधानी अपनाउनु पर्ने सरकारबाट आजसम्म केही भए गरेको देखिएको छैन । जनस्तरबाट आवाज उठाउँदै आएपनि राष्ट्र गम्भीर नहुनु दुखको कुरा हो ।

त्यसै गरी भारतमा निकासी हुने दुंगा, गिट्टीको ट्रकको लोडभार हेर्ने हो भनेपनि हाम्रो सडकको क्षमता भन्दा ३, ४ गुणा बढी लोड गरि लगेकोले सडक धसेको, फुटेको, कतिपय ठाउँमा भाषिएको नाडगो आँखाले हेर्न सकिन्दै । यसले गर्दा नेपालको राजमार्ग दिन प्रतिदिन जिर्ण बन्दै गाइरहेको छ भने राजमार्गका पक्कि पुल भत्केर जाने क्रम बढी रहेको छ । दुंगा, गिट्टी, बालुवा बोकेका ठूला गाडीका जामले गर्दा सामान्य यातायात पनि अवरुद्ध हुँदै आएका छन् भने धुलोले गर्दा स्वच्छ हावा लिन, पानी पिउन र श्वास फेर्न नसकिने अवस्था पनि अनुभव गरिएको कुरा हो ।

उल्लेखित दुंगा, गिट्टी, बालुवाको निकासी हुँदा राजश्वको नियमन गर्ने निकाय भनेको भन्सार कार्यालय हुन । स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले स्थानीय निकाय विशेष गरि जि.वि.स.ले र जिल्ला वन कार्यालयहरुले यसको नियमन गर्ने गरेका छन् । त्यसबाट के कति राजश्व उठेको छ र दैनिक के कति क्युविक फिट, दुंगा, गिट्टी, बालुवा विदेश निकासी हुन्छ भन्ने सम्बन्धमा विपक्षीहरुको लिखित जवाफबाट प्रष्ट हुने भएतापनि उक्त राजश्व मानव जिवनमा वातावरण पर्यावरण र दिगो विकासको दृष्टिले त्यसको मूल्यांकन र तुलना गरिनु हुँदैन ।

तसर्थ वनक्षेत्र भित्र, राष्ट्रिय आरक्ष क्षेत्रभित्र, गाउँबस्ती नजिकमा, वातावरणीय दृष्टिकोणले अनुपयुक्त भएका ठाउँमा स्थापना भएका क्रसर उद्योगहरुको लगत लिई एकिन र पहिचान गरि ति उद्योगहरूलाई उल्लेखित ठाउँबाट तत्काल हटाउने व्यवस्था गर्न, हाल क्रसर उद्योगहरुले चुरे जंगलभित्र र चारकोशे जंगल भित्र, आरक्ष जंगल क्षेत्रभित्र त्यहाँका नदीनाला खोल्साहरुमा लोडर, डोजर, ट्र्याक्टर, लहरी ट्रक आदि लागि दुंगा, गिट्टी, बालुवा उत्खनन् गर्दै आइरहेकोले सो कार्य तत्काल रोकिपाउन र वन जंगल, जंगली जनावरको, वातावरण र पर्यावरणको समेत प्रभावकारी सुरक्षा गर्न, दुंगा, गिट्टी, बालुवाबाट केहि मात्रामा स्थानीय निकायलाई आर्थिक प्रतिफल मिले गरेको र सोबाट स्थानीय स्तरमा सामान्य विकासका कार्यहरु र सामाजिक टेवा पुगी रहेकोले उक्त राजश्व बराबरको रकम स्थानीय निकायका लागि नेपाल सरकारले आवश्यक व्यवस्था गर्न, क्रसर उद्योगहरुले नेपालबाट भारतमा निकासी गर्दै आइरहेका दुंगा, गिट्टी, बालुवा निकासी नगर्नु, निकासी गर्न नदिनु भनि विपक्षीहरुका नाममा

उत्प्रेषण, परमादेश लगायत जो चाहिने आज्ञाआदेश वा पूर्जी जारी गरिपाउँ । साथै प्रस्तुत मुद्दाको गम्भिरता हेरी अग्राधिकार दिई यस्तो कार्य तत्काल नरोके देशले अझै गम्भिर क्षति व्यहोर्नु पर्ने हुँदा निकासी गर्दै आइरहेका दुंगा, गिट्ठी, बालुवा निकासी नगर्नु, निकासी गर्न नदिनु, निकासीमा रोक लगाउनु भनी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।

यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाका स्याद बाहेक १५ दिनभित्र सम्बन्धित कागजात साथ महान्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पठाउनु भनी विपक्षीहरुलाई सूचना पठाई जवाफ आए वा अवधि नाघेपछि पेश गर्नु साथै अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धमा विपक्षीहरुलाई सूचना दिई मिति २०६६।१।२१ गते अन्तरिम आदेश सम्बन्धी छलफलको लागि पेश गर्नु भन्ने समेत यस अदालतको आदेश ।

वातावरण संरक्षण ऐन, २०५३ वातावरण संरक्षण नियमावली २०५४ खानी तथा खनिज पर्दाथ ऐन, २०४२, जलस्रोत ऐन २०४९, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ तथा वन ऐन २०४९ बमोजिम वनक्षेत्रभित्र तथा निकुञ्ज क्षेत्रभित्र कानून विपरित क्रसर उद्योग संचालन गर्न नमिले भन्ने निवेदकको माग भएकोमा त्यस्ता क्षेत्रहरुमा त्यस्ता उद्योगहरु संचालन भएका भए पहिचान गरी संचालन नगर्नु नगराउनु र त्यस्ता उद्योगहरुबाट गिट्ठी, दुंगा, बालुवा निकासी समेत नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ, भन्ने समेत यस अदालतको मिति २०६६।१।२१ को आदेश ।

प्रथमत विपक्षीको निवेदन दावी क्रसर उद्योगहरुले निकासी गर्दै आएको दुंगा, गिट्ठी, बालुवा निकासी नगर्नु र गर्न नदिनु भन्ने छ । उक्त विषय प्रत्यक्ष रूपमा यस विभागको काम कर्तव्य र अधिकार अन्तर्गतको होइन । जहाँ सम्म खानी तथा खनिज पर्दाथ ऐन, २०४२ र तत्सम्बन्धी नियमावली, २०५६ अन्तर्गत यस विभागको कार्यक्षेत्र सम्बन्धी प्रश्न छ, सो सम्बन्धमा ऐ.ऐन तथा नियमावली बमोजिम खनिज कार्य गर्न चाहने व्यक्तिले यस विभागको अनुमती लिनु पर्ने र त्यसरी अनुमती प्राप्त गरेको व्यक्तिले खनिज कार्य गर्दा वातावरणमा प्रतिकुल असर पार्न नहुने लगायतका विभिन्न प्रकृया तथा शर्तहरुको पालना गर्नुपर्ने हुन्छ । त्यस्ता शर्त पालना नगर्ने अनुमती प्राप्त व्यक्तिको अनुमतीपत्र रद्द गरी अन्य कारबाही गर्न सकिने व्यवस्था ऐन नियममा छ । उल्लेखित ऐन तथा नियमावलीमा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा यस विभाग सक्रिय रहेको छ । निवेदकले यस विभागको भूमिका र सक्रियतामा प्रश्न उठाउन नसकी गोश्वारा भाषा प्रयोग गरेको हुँदा स्पष्ट र बोधगम्य निवेदन दावीको अभावमा रिट निवेदन दावी कानून सम्मत छैन भन्ने समेत खानी तथा भूगर्भ विभागको लिखित जवाफ ।

स्थानिय स्वायत्त शासन ऐन, २०५५ को दफा २१५ बमोजिम जि.वि.स.ले लगाउन पाउने करहरु मध्ये दुंगा र बालुवा पनि परेको छ । ऐ.ऐनको दफा २१७ को देहाय खण्ड (ग) बमोजिम सिफारिश लिन सक्ने अवस्था छ । ऐ.नियम २०७ बमोजिम जि.वि.स.ले लगाउन सक्ने करको दरको व्यवस्था गरेको छ । नियमावलीको अनुसूची २३ र २५ अनुसार गिट्ठी र बालुवा विदेश निकासीका लागि प्रतिट्रिप रु १०००।- सम्बन्धित जि.वि.स.ले लिने गरेको छ । नियमावलीको अनुसूची २३ को सि.नं २ बमोजिम नेपाल भित्र निकासी हुने दुंगा, गिट्ठी, बालुवामा पनि कर

लाग्ने गरेको छ । यो जि.वि.स.को मुख्य आयस्रोत मध्येको एक महत्वपूर्ण आयस्रोत हो । मन्त्रालयले माग गरेको विवरण अध्ययन गर्दा कपिलबस्तु, मोरङ्ग, बारा लगायतले आ.ब. २०६६।०६७ मंसिर मसान्त सम्म करोडौं राजश्व उठाएको देखिन्छ ।

विदेश निकासीका लागि सिफारिश दिने काम सम्बन्धित जिल्ला विकास समितिले बोलपत्र आब्हान गरी सम्भौताका माध्यमबाट गर्ने गराउने भएकोले चालु आ.ब.को लागि निकासी बन्द गर्दा ठेकेदारले क्षतिपूर्ति माग गर्ने र यसले राज्यलाई ठूलो व्ययभार पर्न जाने अवस्था सृजना हुन सक्ने भएकोले तथा स्थानिय स्वायत्त शासन ऐन, २०५५ को दफा १७७ बमोजिम जि.वि.स.स्वशासित संगठित संस्था भएको सन्दर्भमा सम्बन्धित जिल्ला विकास समिति समेतलाई विपक्षी नबनाई दायर भएको रिट निवेदन खारेज भागी हुँदा अन्तरिम आदेश सहित रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत स्थानिय विकास मन्त्रालयको लिखित जवाफ ।

औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १०(४) अनुसार घरेलु तथा साना उद्योगको दर्ता साना उद्योग विभाग र सो अन्तर्गतको जिल्ला स्तरिय कार्यालय वा विभागले तोकेको कार्यालयमा गराउन पर्ने कानूनी व्यवस्था भए बमोजिम क्रसर उद्योगहरु समेत जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालय वा घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा दर्ता हुने गरेका छन् । त्यसैगरी मझौला र ठूला उद्योगको दर्ता उद्योग विभाग वा सो विभागले तोकेको कुनै कार्यालयमा गराउनु पर्ने व्यवस्था अनुरूप क्रसर उद्योगहरु समेत उद्योग विभागमा दर्ता हुने गरेका छन् । यस्ता उद्योगहरुले कच्चा पदार्थको व्यवस्था आफै तवरले गर्ने र उत्पादन तथा निकासी सम्बन्धित निकायबाट इजाजत अनुमती समेत लिई गर्नुपर्ने हुन्छ । क्रसर उद्योगहरुले विदेश निर्यातका लागि यस मन्त्रालय अन्तर्गतका विभाग, कार्यालयबाट अनुमती, स्वीकृती दिइएको अवस्था छैन । दुंगा, गिट्टी, बालुवा विना निर्माण कार्य प्राय असम्भव नै हुने हुँदा औद्योगिक व्यवसाय ऐन, २०४९, वातावरण संरक्षण ऐन, २०५३, ऐ.नियमावली २०५४ को परिधी भित्र रही आन्तरिक आवश्यकताको पूर्तिको लागि क्रसर उद्योग संचालन हुन दिनु आवश्यक र व्यवहारिक हुन्छ । विदेश निर्यातको हकमा प्राकृतिक स्रोतको विद्यमानता र राष्ट्रिय आवश्यकता समेतलाई ध्यानमा राखी गर्नु पर्ने हुन्छ । कानून विपरित उद्योग संचालन हुन नदिन अनुगमनलाई अझै प्रभावकारी बनाई नियमन गर्न यस मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरु कार्यरत रहेको हुँदा रिट जारी हुन पर्ने होइन । रिट खारेज गरिपाउँ भन्ने समते उद्योग मन्त्रालयको लिखित जवाफ ।

वन ऐन, २०४९ को दफा २(ग) (३) मा माटो, दुंगा, गिट्टी, बालुवालाई वन पैदावरको रूपमा परिभाषित गरेको छ । वन नियमावली, २०५१ को नियम १४ मा काठ, दाउरा, ख्यर, जडीबुटी बाहेक अन्य वन पैदावर प्रयोग गर्न चाहनेले अधिकार प्राप्त अधिकारी समक्ष निवेदन दिनुपर्ने र ऐ.नियमावलीको अनुसूची ६ बमोजिम दस्तुर लिई बोलकबोल प्रथाद्वारा विक्रि वितरण गर्न दिन सक्ने व्यवस्था गरेको छ । यसरी जिल्ला वन अधिकृतले प्रचलित वातावरण संरक्षण ऐन, २०५३ तथा ऐ. नियमावली २०५४ अनुसार प्रारम्भिक वातावरणीय प्रभाव अध्ययन (IEE) गराई क्षति न्यूनिकरणका उपायहरु पहिचान गरी तिनीहरुको कार्यान्वयन गर्ने शर्तमा मात्र वन क्षेत्रका खोला नालाहरुमा पाइने दुंगा, गिट्टी, बालुवा संकलनका लागि इजाजत दिने गरिएको हो । मध्यवर्ती क्षेत्र

व्यवस्थापन नियमावली, २०५२ को नियम २०(१)(२) मा घरेलु उद्योग बाहेकका अन्य उद्योगहरु र वन पैदावरमा आधारित घरेलु उद्योगहरु दर्ता गर्न वा इजाजत प्रदान गर्नु भन्दा पूर्व विभागको सहमती प्राप्त गरेर मात्र त्यस्तो उद्योग दर्ता गर्न वा संचालन गर्न इजाजत प्रदान गर्नुपर्ने व्यवस्था भएकोमा इजाजत दिई सकेपछि मात्र राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागको सहमतीका लागि लेखि पठाउने परिपाटी रहेको र स्थानीय निकायहरु जस्तै जिल्ला विकास समितिहरूले निकाल्न सकिने परिमाण र क्षेत्र निश्चित नगरी आफ्नो जिल्ला भित्रको क्षेत्रमा ढुङ्गा, गिर्डी, बालुवा संकलन सम्बन्धी ठेक्का लगाउने परिपाटी गरिएको कारणबाट अनियन्त्रित रूपमा ढुङ्गा, गिर्डी, बालुवा आदी भिक्ने गरिएको देखिन्छ। कसर उद्योग दर्ता र स्थापनाको कुरा यस मन्त्रालय अन्तर्गत निकायबाट नहुने व्यहोरा अनुरोध छ। वन जंगलको विविध महत्व प्रति सचेत रहेकै कारणबाट यस मन्त्रालयले नेपालको कूल भू-भागको ४०% वनक्षेत्र कायम गर्न विभिन्न नीतिगत र कानूनी व्यवस्था गरी तिनीहरूको कार्यान्वयन गर्न लागि परेको छ। आ.ब २०६६।०६।७ देखि मेची महाकाली चुरिया संरक्षण कार्यक्रम संचालन गर्ने तयारीमा वन तथा भू संरक्षण मन्त्रालय रहेको व्यहोरा समेत अनुरोध छ भन्ने समेत वन तथा भू संरक्षण मन्त्रालय समेतको लिखित जवाफ।

वन तथा भू संरक्षण मन्त्रालयको लिखित जवाफसँग करिव एकै मिलान व्यहोराको राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण विभाग र वन विभागको लिखित जवाफ।

कुनै उद्योग वा कारखाना खोल्नु अघी वातावरण संरक्षण ऐन, २०५३ तथा नियमावली २०५४ बमोजिम प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन गर्ने सम्बन्धमा माग भई आएका बखत प्रचलित कानून बमोजिम उल्लेखित कार्य भै रहेकै अवस्था विद्यमान छ। प्रारम्भिक वातावरणीय परिक्षण सम्बन्धित निकायबाटै हुने भएकोले सो कुरा यस मन्त्रालयको दायरामा नपरी विस्तृत वातावरणीय प्रभाव मूल्यांकनका लागि मात्र यस मन्त्रालयमा प्रेषित हुने विषयलाई मन्त्रालयबाट नियमन गरि रहेकै अवस्थामा भुद्वा दावी खारेज गरिपाउँ भन्ने समेत वातावरण मन्त्रालयको लिखित जवाफ।

कसर उद्योगहरूबाट उत्पादित गिर्डी, बालुवा, निकासी निषेध गर्ने भनी व्यवस्थापिका संसद प्राकृतिक श्रोत र साधन समितिले दिएको निर्देशन बमोजिम निकासीमा रोक लगाइएको छ। सो कार्यान्वयनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिई सकिएको र त्यस्तो निकासी लगायतका कार्य रोकिएकोले विना आधार र कारण यस मन्त्रालयलाई विपक्षी बनाई दिएको रिट खारेज गरिपाउँ भन्ने समेत गृह मन्त्रालयको लिखित जवाफ।

तराइको चुरे पहाड लगायत चारकोसे भाडी क्षेत्रबाट कसर उद्योगहरूले ढुङ्गा, गिर्डी, बालुवा उत्खनन गरी बेच विखन गरेको सम्बन्धमा यस मन्त्रालयको के कुन काम कार्वाहीबाट त्यस्तो भएको हो सो कुराको जिकिर रिट निवेदनमा कहि कतै उल्लेख नगरी यस मन्त्रालयलाई विपक्षी बनाई दिएको रिट निवेदन खारेज गरिपाउँ भन्ने समते अर्थ मन्त्रालयको लिखित जवाफ।

दुंगा, गिर्दी र बालुवाको अत्यधिक उत्खनन् र निर्यातका कारण पर्यावरणमा गम्भीर असर पर्न सक्ने संभावना प्रति मन्त्री परिषद्को ध्यानाकर्षण भई दुंगा, गिर्दी, बालुवाको निकासी आगामी माघ २० गते सम्मलाई रोक्ने र सो अवधिमा नेपाल सरकारका विभिन्न नियकाहरुले गरेका सम्झौताहरुको शर्त, कानूनी र पर्यावरणीय पक्षको समग्र अध्ययन तथा विश्लेषण गरी यस विषयमा लिनु पर्ने प्रतिवन्धात्मक र निरोधात्मक उपायहरुको स्पष्ट सिफारिश २०६६ माघ १५ गते भित्र मन्त्रिपरिषद् समक्ष पेश गर्न विभिन्न माननीय मन्त्रीहरुको समिति गठन गर्ने निर्णय भएको छ ।

मुलुकमा उपलब्ध प्राकृतिक साधन र स्रोतको उपयोग र परिचालन गर्दा राष्ट्रको बृहत्तर हितलाई ध्यान दिई गर्नु पर्ने हुन्छ । त्यसै उद्देश्यले वन ऐन, २०४९, वातावरण संरक्षण ऐन, २०५३ र ऐ.नियमावली २०५४ लागु भएका छन् । सो बमोजिम कुनै उद्योग स्थापना एवं संचालन गर्दा प्रारम्भिक वातावरणीय परिक्षण एवं वातावरणीय प्रभाव मूल्यांकन गर्नु पर्ने प्रावधान विपरित उद्योग संचालन हुन सक्ने अवस्था छैन । क्रसर उद्योगहरुको स्थापना अनुमतीको कार्य उद्योग मन्त्रालय मार्फत र सो उद्योगहरुको कर प्रशासनको कार्य सम्बन्धित जिल्ला विकास समितिको कार्यालयबाट सम्पादन एवं व्यवस्थित भइरहेको छ । नेपालको कानूनको पालना नगरी स्थापना र संचालन भएका क्रसर उद्योगहरुलाई प्रचलित नेपाल कानून बमोजिम सजाय हुने नै हुँदा निवेदकको माग बमोजिम आदेश जारी गर्नु पर्ने अवस्था नभएकोले रिट निवेदन तथा मिति २०६६।।२१ को अन्तरिम आदेश समेत खारेज गरिपाउँ भन्ने समेत मन्त्रिपरिषद्को कार्यालय तथा सम्मानीय प्रधानमन्त्रीको संयुक्त लिखित जवाफ ।

नियम बमोजिम दैनिक पेशी सूचीमा चढी आज यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा प्राप्त मिसिल संलग्न कागज प्रमाणहरुको अध्ययन गरियो । निवेदक अधिवक्ता नारायणप्रसाद देवकोटाको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु स्वयं श्री नारायण प्रसाद देवकोटा, श्री गोविन्द प्रसाद शर्मा पौडेल, श्री हरि फुँयाल, श्री रामकृष्ण काफ्ले, श्री ध्रुवप्रसाद चौलागाई, श्री केदार दाहाल, श्री ज्योती बानिया, श्री धनन्जय खनाल, श्री जगन्नाथ महतो, श्री रामकुमार आचार्य समेतले प्रस्तुत विवाद सार्वजनिक सरोकारको विवाद हो । नेपालको तल्लो तटिय क्षेत्र वा अन्न भण्डार तराई र चुरे जंगलले नेपालको ३३ जिल्ला छोएको छ । यस क्षेत्रमा नेपालको १७% जनता बस्दछन् । नेपालको कुल जंगलको ६६% जंगल चुरे पहाडले ढाकेको छ, भने चारकोसे भाडी जंगलले १९% भाग ओगटेको छ । यस सन्दर्भमा तराइको भू भाग, चुरेक्षेत्र र वनजंगलको महत्वको बारेमा कसैको दूर्दृ मत नहुने हुँदा त्यसमा बढी विवेचना गर्नु परेन । यस्तो तराई, चुरे र वन जंगल क्षेत्र तथा खोला र नदीनालाहरुबाट दुंगा, गिर्दी, बालुवा उत्खनन गरी ती क्षेत्रहरुमा अनियन्त्रित क्रसर उद्योगहरु स्थापना गरी लोडर, डोजर र स्क्याभेटर प्रयोग गरी उत्खनन् गरी ठूलो परिमाणमा विदेश खासगरी भारत निकासी गरि रहेको तथ्य सार्वजनिक समाचार र पत्रपत्रिकाहरुमा प्रकाशित भएको तथ्यबाट निर्विवाद छ । यसबाट तराइको उर्वरभूमि मरुभूमिकरण भै रहेको, वनजंगल विनास भै रहेको, पानीका मुहानहरु सुकेको, बाढी र भूक्षय जस्ता प्राकृतिक विपत्ति परेको तथा धुलोका कारण वातावरणीय सन्तुलन हास भै रहेको र त्यसबाट आमनागरिक खास गरी त्यसै क्षेत्रका बासिन्दाको स्वच्छ वातावरणमा बाँच्न पाउने हक हनन भएको छ ।

यसै कारण यस सम्बन्धमा नागरिक स्तरबाट र संविधान सभाको बैठकमा सभासदहरूले समेत दुंगा, रोडा, छर्चा (गिटी) र बालुवा जस्ता प्राकृतिक स्रोत साधनको उत्खनन, जथाभावी प्रयोग तथा विदेशी निकासी रोकिनु पर्ने भनि चर्को दबाव दिई आएका छन् । यस्ता स्रोत साधन विदेश निकासीमा प्रतिबन्ध लगाउनु पर्छ भनी प्र.म.को कार्यालयका सहसचिव लिलामणी पौडेलले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन तथा प्राकृतिक स्रोत साधन उपसमितिले संविधान सभामा पेश गरेको प्रतिवेदनबाट पनि यो कार्यले तराईलाई क्षति पुऱ्याएको स्पष्ट छ ।

यस्ता क्रसर उद्योगहरूले उत्पादन गर्ने सामाग्री बोक्ने सम्बन्धमा भौतिक योजना तथा निर्माण मन्त्रालयका अनुसार हाम्रो राजमार्ग १०.२ टन प्रति Axle मात्र बोक्न सक्ने क्षमता रहेको छ । तर यस्ता क्रसर उद्योगहरूले ४० टन भन्दा पनि बढी लोडगरी गाडीमा ढाला समेत थपी Over Load बोकेको कारणहरूले गर्दा उल्लेखित सडकहरू पूर्ण रूपमा क्षति भइरहेकोले मर्मत गर्नको लागि मात्र ११ अर्ब ४० करोड लाग्ने र खाल्डा खुल्डी सामान्य मर्मत गर्न मात्र रु ४ अर्ब प्रतिवर्ष लाग्ने कुरा प्राकृतिक स्रोत साधन समितिले संविधान सभामा पेश गरेको प्रतिवेदनबाट देखिन्छ । उक्त खर्चको अनुपातमा यस्ता क्रसर उद्योग र यस्ता स्रोत साधनको निकासीबाट आम्दानी हुने राजश्व जम्मा ९७,५२,०३, ५११ भई निकै न्यून छ । अतः यसरी अनियन्त्रित रूपमा संचालित क्रसर उद्योगको संचालन , दुंगा, गिटी, बालुवाको निकासी रोकी वातावरण, सडक, पुलपुलेसा, खोला नाला, वन जंगल, पानीको मुहान , सिंचाईको संरक्षण गर्न तथा बाढी पहिरो नियन्त्रण, प्रदुषण नियन्त्रण र नदीकटान तथा मरुभूमिकरणको नियन्त्रण गर्न विपक्षीहरूको नाममा उपयुक्त आज्ञा आदेश जारी गरिनु पर्छ भन्ने समेत बहस गर्नु भयो ।

विपक्षी नेपाल सरकार समेतको तर्फबाट उपस्थित सह न्यायाधीवक्ता श्री किरण पौडेलले विपक्षी रिट निवेदकले रिट निवेदनमा जिकिर लिएको कुरामा सरकार सचेत छ । त्यसैको परिणाम स्वरूप वातावरण तथा प्राकृतिक स्रोथ साधनको संरक्षण र दिगो विकासको लागि वन ऐन, वन नियमावली, वातावरण संरक्षण ऐन तथा नियमावली तर्जुमा गरी त्यसको कार्यान्वयन भई रहेको छ । त्यसैगरी यस्ता विषयको प्रभाव र असरको बारेमा अध्ययन गर्न सरकारले विभिन्न समितिहरू गठन गरी अध्ययन गरि रहेको कुरा निवेदकले रिट निवेदनमा समेत स्वीकार गरेको छ । उद्योगहरूको संचालन गर्नु पूर्व वातावरणीय प्रभावको मूल्यांकन गर्नुपर्ने व्यवस्था कानूनी रूपमै व्यवस्थित गरिएको छ । प्रचलित कानूनको उल्लंघन गर्नेलाई सजाय हुने व्यवस्था पनि विद्यमान ऐनमा छ । त्यस्ता उद्योगको अनुगमन गर्ने सम्बन्धित विभाग र कार्यालयहरू कार्यरत र क्रियाशिल छन् ।

जिल्ला भित्रको दुंगा, रोडा, बालुवा स्थानिय स्वायत्त शासन ऐन, २०५५ तथा नियमावली बमोजिम स्थानिय निकाय जि.वि.स. को प्रमुख आयस्रोत हो । यसबाट कर संकलन गरी राजश्व उठाइएको छ भने जि.वि.स.हरूले यसैको आम्दानीबाट विकास निर्माणका क्रियाकलाप र योजनाहरू संचालन गरी स्थानिय जनताको जीवन स्तरमा टेवा पुऱ्याएको तथ्यमा विवाद छैन । त्यसमा पनि सरकार यस्ता प्राकृतिक स्रोत साधनको दिर्घकालिन उपयोगको लागि नीति निर्माण गर्न लागिरहेको छ । प्रस्तुत रिटको विषय सरकारको नीतिगत निर्णयको विषय हो । त्यसमा पनि निवेदकले यो यस्तो निकायको कार्यबाट यो यस्तो क्षति भएको भनि स्पष्ट जिकिर लिन सकेको छैन ।

तसर्थ प्रस्तुत विषयमा सरकारले आफै महसुस गरी नीति निर्माण गरि रहेको तथा सर्तकता अपनाइ रहेको हुँदा सरकारको नीतिगत विषयमा तत्काल रिट निवेदन माग बमोजिम आदेश जारी हुन पर्ने होइन । अतः रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बहस गर्नु भयो ।

आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा उल्लेखित आदेश अनुसार दुवै पक्षबाट पेश भएका बहसनोटहरु समेत हेरी अध्ययन गर्दा यसमा निवेदकको रिट निवेदन माग अनुसार आदेश जारी गर्नु पर्ने हो होइन ? र आदेश जारी गर्नुपर्ने भएमा के कस्तो आदेश जारी गर्नु पर्ने हो ? भन्ने प्रश्नमा नै निर्णय दिनुपर्ने देखियो ।

अब निर्णय तर्फ विचार गर्दा यसमा ढुङ्गा, गिटू, वालुवाहरु प्राकृतिक श्रोत हुन । प्राकृतिक श्रोत ढुङ्गा, वालुवामा मात्र सिमित नरही प्राकृतिक स्रोत भन्नाले जमीन, जमीन मुनी पाइने खनीज पदार्थ, खोला ताल, बनजंगल, हावा, सौर्यशक्ति आदीलाई जनाउँछ । प्राकृतिक श्रोत प्रकृतीले दिएको बस्तु हो । प्राकृतिक श्रोतको स्वामित्व राज्यमा रहन्छ । स्वामित्व राज्यमा रहने भएपनि प्राकृतिक श्रोतको राज्य **Trustee** सम्म मात्र हो । प्राकृतिक श्रोतको उपयोग गर्दा वातावरणलाई प्रतिकूल प्रभाव नपर्ने हद सम्म मात्र गर्न सकीन्छ । प्राकृतिक श्रोत **Public Trust Doctrine** वाट guided हुन्छ ।

प्राकृतिक श्रोत मानव जाती र मानव जिवनको विकास र **Survival** को लागी अपरिहार्य वस्तु हो । तसर्थ यस्तो बस्तुमा निजी स्वामित्व हुन सक्तैन भन्ने आधारमा **Public Trust Doctrine** को विकास भएको हो । **Public Trust Doctrine** को विकासकम हेर्दा यो **Doctrine Roman** साम्राज्य बाट पहिलो पटक विकास भएको देखिन्छ । यो **Doctrine** को विकास हुनमा केही प्रकृतिले दिएका वस्तुहरु जस्तै: नदी, नाला, समूद्र, बनजंगल आदी आम नागरिकको प्रयोगको लागि हो र सरकारले यसको संरक्षण गरी **Trustee** को रूपमा रहन पर्छ भन्ने मान्यता विकास भएको हो । **Roman** साम्राज्यमा त्यतीबेलाको त्यहाँको कानून अनुसार प्राकृतिक स्रोतमा कसैको पनि हक्क हुँदैन । सबैको हक्क हुनपर्छ भन्ने मान्यता थियो ।

Roman साम्राज्यले त्यतीबेला विकास गरेको **Public trust Doctrine** अनुसार मानव जाती र मानव सभ्यताको लागि नभई नहुने बनजंगल आदीमा व्यक्तिको स्वामित्व हुनै सक्दैन । उल्लेखित प्राकृतिक श्रोतको अभावमा मानव जिवन र मानव सभ्यताको विकास र उन्नती सम्भव नभएकोले त्यस्तो प्राकृतिक श्रोतहरु जतन पूर्वक प्रयोग गरी मानव समाजलाई निशुल्क उपलब्ध गराउन ती श्रोतहरुको **Trustee** को हैसियतले राज्यमा स्वामित्व रहन पर्ने कानूनी सिद्धान्त विकास भएको देखिन्छ । यदी ती श्रोतहरु व्यक्ति विशेषको स्वामित्वमा रहने हो भने ती श्रोतहरु सार्वजनिक हितको लागि उपलब्ध नभई सार्वजनिक विकास र सार्वजनिक हीतपछी पर्छ तर सरकार **Trustee** ले यस्ता श्रोतहरुको जिम्मा लिई संरक्षण गरी दिने हो भने सार्वजनिक प्रयोगमा आउँछ । **Trustee** भनेको अरुको सम्पत्ति नासोको रूपमा जतन पूर्वक राखी मागेको बेलामा फिर्ता दिने शर्तमा जिम्मा लिने व्यक्ति हो । त्यसैले सरकार वा राज्य प्राकृतिक श्रोतको **Trustee** भएको कारणले गर्दा प्राकृतिक श्रोतको संरक्षण गर्न कानूनी रूपले कटिबद्ध छ । यही **Public Trust Doctrine** अनुसार नै राज्यले कसैलाई

प्राकृतिक श्रोतको प्रयोग गर्ने अनुमती सार्वजनिक हितको लागि मात्र दिन सक्छ । निजी हितको लागि दिन सक्दैन भन्ने हिसाबले प्राकृतिक श्रोतमा **Public Trust Doctrine** विकास भएको देखिन्छ । यि प्राकृतिक श्रोतहरु प्रकृतीले निशुल्क प्रदान गरेको वरदान हुँदा मानव जाती सबैले ती प्राकृतिक श्रोत निशुल्क उपभोग गर्ने पाउन पर्छ । **Public Trust Doctrine** अनुसार प्राकृतिक श्रोतहरु सबै मानव जातीले उपभोग र प्रयोग गर्ने पाउनको लागि सरकारले विनाश हुनवाट जोगाउन प्राकृतिक श्रोतको संरक्षण र सम्बद्धन गर्नुपर्ने राज्यको बाध्यात्मक दायित्व हो । राज्यको यो दायित्व र प्राकृतिक स्रोतको स्वामित्वसँग अभिन्न रूपमा जोडिएर आएको छ ।

Professor Sax का आनुसार प्राकृतिक श्रोतमा **Public Trust Doctrine** ले सरकारको अधिकारलाई देहायको तिन कुरामा सिमित गर्दछ ।

First, the property Subject to the trust must not only be used for a public purpose but it must be held available for use by the general public.

Secondly, the property may not be sold, even for a fair cash equivalent, and

Thirdly, property must be maintained for particular types of uses .

public trust doctrine लाई नेपालको संविधान २०६३ ले पनि **Incorporate** गरेको देखिन्छ । धारा ३३(४) र धारा ३५(४) को व्यवस्था र प्राकृतिक श्रोतका सम्बन्धमा भएका अन्य कानूनहरु **Public Trust Doctrine** बाट guided व्यवस्था हो ।

धारा ३३(४)मा मुलुकमा विद्यमान जलस्रोत लगायत प्राकृतिक श्रोत साधन राष्ट्रहितमा प्रयोग गर्ने भन्ने व्यवस्था भएको छ, भने धारा ३५(४) मा राष्ट्रिय हित अनुकूल उपयोगी एवं लाभदायक रूपमा देशको प्राकृतिक श्रोत तथा सम्पदाको परिचालन गर्दा स्थानीय समुदायलाई प्राथमिकता दिइने निती राज्यले अवलम्बन गर्ने व्यवस्था भएको देखिन्छ ।

संविधानको उपरोक्त दुई धाराहरु र प्राकृतिक श्रोत सम्बन्धी अन्य नेपाल कानूनहरु जलस्रोत ऐन, २०४९ को दफा ३, वन ऐन , २०४९ को दफा १७, १८, खानी तथा खनीज पदार्थ ऐन, २०४२ को दफा ३ र नेपाल पेट्रोलियम ऐन, २०४१ को दफा ३ को व्यवस्थाहरु जसले तत तत ऐन अन्तर्गतका प्राकृतिक श्रोतहरुमा व्यक्तिको स्वामित्तता प्रदान नगरी राज्यको स्वामित्तता प्रदान गर्दछ । ति व्यवस्था नेपालका प्राकृतिक श्रोतहरुका सम्बन्धमा **Public trust doctrine** बाट guided हुने व्यवस्थाहरु हुन । ति तत तत ऐनहरुले तत तत प्राकृतिक श्रोतहरु नेपाल सरकारको स्वामित्वमा रहने छन् भनी ती दफाहरुले राज्यको स्वामित्व **Assert** गरेको देखिन्छ । उपरोक्त ऐनहरुको उल्लेखित दफा र प्रस्तावनाको व्यवस्थावाट नेपालको जलस्रोत अर्थात नदी नाला, वनसम्पदा,

जमिन मुनिका खनिज पदार्थहरूको स्वामित्व नेपाल सरकारको हुने भनेकोले ति खनिज पदार्थहरूको प्रयोग नेपाली जनताको सार्वजनिक हितमा मात्र प्रयोग हुन सक्ने भन्ने उल्लेख भएको हुँदा नेपाल राज्यभर रहेका प्राकृतिक श्रोतहरूमा कुनै व्यक्ति विशेषको स्वामित्व हुन नसक्ने र तिनीहरूको प्रयोग एवं उपयोग पनि व्यक्ति विशेषको हितमा प्रयोग हुने नभई आम नागरिकको सार्वजनिक हितको लागि मात्र प्रयोग हुन सक्ने व्यवस्थालाई स्थापित गर्दछ ।

त्यसैले राज्य सबै प्रकारको प्राकृतिक श्रोतको **Trustee** भएको कारण प्राकृतिक श्रोतको संरक्षण गर्नु राज्यको संवैधानिक कर्तव्य हो ।

हाम्रो संवैधानिक व्यवस्था हेर्दा नेपालको अन्तरिम संविधान २०६३ को धारा २६ मा प्रत्येक व्यक्तिलाई वातावरण तथा स्वास्थ सम्बन्धी हक मौलिक हकको रूपमा धारा १०७ (२) अन्तर्गत **Enforceable** हकको रूपमा प्राप्त छ । सो धाराले केहि विशेष व्यवस्था गरेको छ । सो धारा द्वारा प्रदत्त हक केवल नेपाली नागरिकलाई मात्र होइन । नेपाल राज्यमा वस्ने नागरिक अनागरिक जो सुकैलाई पनि सो मौलिक हक प्राप्त छ । सो धाराले **Right to pollution Free environment** को हक प्रदान गरेको छ । यो धारा अर्थात धारा २६, धारा १२(१) को **right to Life** अर्थात बाँच पाउने स्वतन्त्रतासँग सम्बन्धित छ । मानिसलाई अन्य स्वतन्त्रतालाई **Minus** गरेर बाँच पाउने मात्र स्वतन्त्रता दिने हो भने त्यो बचाई जनाबारी बँचाई र वसाई अर्थात **Animal Living** हुन जान्छ । त्यसैले धारा १२(१) मा सम्मानपूर्वक (**With Dignity**) बाँच पाउने भनीएको छ । सबै प्रकारको मावन अधिकार एवं मौलिक हक अनियन्त्रीत तवरबाट उपभोग गर्दै स्वस्थ, स्वच्छ र सफा वातावरणमा आफ्नो जिउ आवास सम्पत्ति लिखत पत्राचार चरित्र गोपनीय राखि स्वच्छताको वातावरणमा बाँच्ने हकनै सम्मानपूर्वक बाँच्ने हक हो ।

वातावरणीय स्वच्छता देशको निती हुने कुराको संवैधानिक व्यवस्था भएको छ । धारा ३५ (५) मा राज्यले वातावरण स्वच्छ राख्न आवश्यक व्यवस्था गर्न पर्ने र भौतिक विकास सम्बन्धी कृयाकलाप द्वारा वातावरणमा प्रतिकूल असर पर्न नदिन एवं वातावरण तथा दुर्लभ बन्यजन्तु को विशेष संरक्षण गर्न राज्यले प्राथमिकता दिने तथा बन र बनस्पती तथा जैवीक विविधताको संरक्षण, दिगो उपयोग र त्यसबाट प्राप्त लाभमा समन्यायीक बाँडफाँडको व्यवस्था राज्यको निति हुने संवैधानिक व्यवस्था छ ।

धारा ३५(५) को राज्यले वातावरण स्वच्छ राख्न आवश्यक व्यवस्था गर्ने दायित्व, धारा ३२ अन्तर्गत सोझै **enforce** हुँदैन । स्वन्तत्रताको हक र धारा १६(१) को वातावरण तथा स्वास्थ्य सम्बन्धी हकलाई हेर्दा देशमा आर्थिक विकास कार्यक्रम संचालन गर्दा पनि वातावरणलाई प्रतिकूल असर पर्ने गरी गर्न नपाइने र राज्यले वातावरण संरक्षणको विशेष व्यवस्था गर्न पर्दछ ।

धारा ३३(ण)को व्यवस्था नेपाल राज्यको प्राकृतिक श्रोत को **Trustee** नेपाल सरकार र त्यसको **Beneficiary** नेपाली जनता हुन र धारा ३५ (५) को व्यवस्था राज्यको **Commitment** हो । उप धारा ५ अनुसार राज्यले देहाय वमोजिमको कार्य गर्न पर्ने हुन्छ ।

- क) वातावरण स्वच्छ राख्ने व्यवस्था गर्ने,
- ख) वातावरण स्वच्छताको लागी चेतना जगाउने र बढाउने,
- ग) आर्थिक विकास गर्दा वातावरणमा प्रतिकूल असर पर्न नदिने ,
- घ) वातावरण र बन्यजन्तुको संरक्षण गर्ने ,
- ड) बन,बनस्पती तथा जैविक विविधताको संरक्षण गर्ने, दिगो उपयोग गर्ने ,
- च) खण्ड (ड) अनुसार बन बनस्पती र जैविक विविधताको उपयोग र त्यसवाट प्राप्त लाभको समन्यायीक वाँडफाँड गर्ने ।

अब प्रस्तुत निवेदनका सम्बन्धमा धारा ३३(ण) र धारा ३५(५) हेर्दा धारा ३३(ण) अनुसार नेपाल राज्य भित्रका दुङ्गा, बालुवा, गिट्टी, रोडा,आदीमा कसैको निजी हक हुन नसक्ने सैवैको साभा सम्पत्ति हुने र धारा ३५ (५) (६) अनुसार भौतिक विकास गर्दा वातावरण प्रतिकूल असर पर्न दिन नहुने र जैविक विविधताको संरक्षण गर्न पर्ने उक्त कानूनी व्यवस्थाको सन्दर्भमा प्रस्तुत रिट निवेदन हेर्दा निवेदकले उल्लेख गरेको क्षेत्रमा संचालन भएको दुङ्गा,रोडा, बालुवा,उत्खनन् गर्ने कार्य र कसर उद्योगले वातावरणमा प्रतिकूल असुर पार्नुका साथै प्रकृतिले दिएको उपहार अथवा बरदानको रूपको दुङ्गा,बालुवाको प्रतिस्पर्धात्मक मूल्यमा मूल्याङ्कन नगरी नियममा तोकिएको मूल्यमा केवल राजश्वको दृष्टिले मात्र ठेक्का दिएको देखिन आयो । जुन कुरा संविधान विपरित हुन्छ ।

निवेदकले अन्य विभिन्न कुराको अलावा दुई महत्वपूर्ण कुरा उठाएको देखिन्छ ।

१ दुङ्गा, रोडा तथा बालुवा जस्ता प्राकृतिक श्रोतहरु तथा अव्यवस्थित दोहन उत्खनन तथा प्रयोगबाट वातावरण प्रदुषण बढाएको कुरा र

२ नेपालको प्राकृतिक श्रोतको फल नेपाली जनताले उपभोग गर्न नपाई ठेकेदारले मात्र उपभोग गरेको सन्दर्भ

अब पहीलो अर्थात दुङ्गा रोडा बालुवा उत्खनन र कसर उद्योगले वातावरण विगारेका साथै प्रदुषण सम्बन्धमा सरकारको लिखित जवाफ हेर्दा वातावरण प्रदुषण जस्तो महत्वपूर्ण विषयमा सरकार कत्तीपनी सचेत भएको देखिन्दैन । सरकारको लिखित जवाफ उद्योग स्थापना गर्ने कानूनी व्यवस्थाको बर्णनमा सिमित रहेको देखिन्छ । निवेदकले आरोप लगाए सरह उद्योगले उक्त क्षेत्रमा प्रदुषण गरेको छ या छैन दुइटा मध्ये केही जवाफ नदिई मोन रहेको देखिन्छ । व्यवस्थापिका संसद प्राकृतिक श्रोत र साधन समिति चुरे भावर लगायतका क्षेत्रको दुङ्गा, गिट्टी, बालुवा उत्खनन् र निकासी अध्ययन उप- समितिको प्रतिवेदन २०६६ बाट उक्त क्षेत्रमा दुङ्गा, रोडा र कसर उद्योगहरूले प्रदुषण गरेको भन्ने देखिन्छ । संयोजक श्री चन्द्रदेव जोशीको संयोजकत्वमा गठीत ८ सदस्यीय समितिले दिएको प्रतिवेदन अनुसार उक्त समितिले पूर्वी क्षेत्रमा :

➤ बलान खोला, खुट्टी खोला, घुर्मी खोला (सिराहा) ,

- चारनाथ खोला, कमला खोला (धनुषा),
- बरुवा खोला, काला खोला, लामा खोला, कमला खोला (उदयपुर)
- BSC(JV) Pvt.Ltd, बलान खोला, सप्तरी
- गुदगाउँ क्रसर उद्योग, सिराहा
- महावीर एग्रिगेट इण्डिप्यूज प्रा.लि.तपेश्वरी उदयपुर
- राजमार्ग, दक्षिण भन्सार तर्फ जाने राजमार्ग क्षेत्र
- जिल्ला स्थित कार्यालयहरु तथा भन्सार कार्यालयहरु

मध्य क्षेत्रमा

- बालुवा खानी, बैरेनी -७ धादिङ्ग,
- लोथर खोलाको पूल, चितवन- मकवानपुर
- सामरी खोला, राप्ती खोला कर्रा खोला, मकवानपुर
- मनकामना क्रसर इन्डिप्यूज, भैंसे -७ मकवानपुर
- एभरेष्ट मिनरल प्रोडक्ट्स, भैंसे -७ मकवानपुर
- शम्भु रोडा, ढुङ्गा उद्योग, मध्यवर्ती क्षेत्र, वर्सामाडी -२/३,
- मनहरी पुल, मनहरी -३/४ मकवानपुर
- वागमती क्रसर उद्योग, अमलेखगञ्ज -७ बारा
- जयदुर्गा क्रसर उद्योग, अमलेखगञ्ज-७ बारा
- एशियन रोडा उद्योग, अमलेखगञ्ज-७ बारा
- हेटौडा एग्रिगेट प्रा.लि.अमलेखगञ्ज -७ बारा
- राजमार्गको अवस्था

पश्चिम क्षेत्रमा

- तिनाउ खोला, दानव खोला (रुपन्देही)
- बाणगांगा नदी (कपिलबस्तु)
- मुक्तिनाथ रोडा उद्योग, रुपन्देही
- सुपर रोडा उद्योग, रुपन्देही
- मनकामना रोडा उद्योग, रुपन्देही
- पाठक रोडा उद्योग, रुपन्देही
- कश्यप रोडा उद्योग, रुपन्देही

- भन्सार क्षेत्र जाने राजमार्ग क्षेत्रमा अध्ययन गरी प्रतिवेदन दिएको देखिन्छ ।

उक्त प्रतिवेदन अनुसार उक्त समितिलाई विभिन्न मन्त्रालयले निम्न अनुसारको जानकारी उपलब्ध गराएको देखिन्छ ।

स्थानीय विकास मन्त्रालय

स्थानीय स्वायत्त शासन ऐन र नियमावलीमा व्यवस्था भए अनुसार जिल्ला विकास समितिहरूले दुङ्गा, गिट्टी, बालुवाको ठेक्का लगाउँदा वातावरण संरक्षण ऐन, २०५३ र नियमावली, २०५४ को प्रावधान अनुसार प्रारम्भिक वातावरणीय परिक्षण (**IEE**) र वातावरणीय प्रभाव मूल्यांकन (**EIA**) गर्ने गरेको पाइएन । सो मन्त्रालयले दिएको केही सुभावहरु यस प्रकार देखिन्छ :-

वातावरणीय पक्षलाई दृष्टिगत गरी तत्कालको लागि ठेक्का सम्झौता बमोजिमका निर्धारित क्षेत्रबाट अनुमानित परिमाणमा मात्रै वातावरणमा प्रतिकूल असर नपर्ने गरी निकासी गर्ने र यसको प्रधावकारी अनुगमन सम्बन्धित प्र.जि.अ.वा स्थानीय विकास अधिकारीले गर्ने व्यवस्था मिलाउने ।

आगामी आ.ब. को लागि संवेदनशील क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रबाट दुङ्गा, गिट्टी, बालुवा निकाल नदिने व्यवस्था गर्ने । संवेदनशील नदेखिएको क्षेत्रहरूबाट नियमानुसार प्रारम्भिक वातावरणीय परिक्षण (**IEE**) र वातावरणीय प्रभाव मूल्यांकन (**EIA**) गरेर मात्र आन्तरिक उपयोग र निकाशी गर्ने व्यवस्था गर्ने ।

वन तथा भू-संरक्षण मन्त्रालय

वन जंगल क्षेत्रबाट दुङ्गा, रोडा, गिट्टी, ग्राभेल, बालुवा आदिको संकलन गर्ने नगरिएको केवल वन क्षेत्र भएर बग्ने खोलानालाबाट तोकिएको प्रक्रिया अपनाई संकलन हुने गरेको जिल्ला वन कार्यालयहरूले शर्त अनुसार ठेक्का लगाउने गरेको र ठेक्का स्वीकृत भए पश्चात् मात्र यस्ता वस्तुको संकलन गर्ने गरिएको । ठेक्का स्वीकृत भए पश्चात् सम्बन्धित व्यवसायी र जिल्ला वन कार्यालयले आपसी समझदारीमा दुवानीमा प्रयोग हुने माल वाहकको वर्गीकरण गरी किसिम अनुसार दुवानी गरिने वस्तुको तय गरिने व्यवस्था रहेको । माल वस्तु दुवानी हुने मुख्य नाकामा वन कार्यालयबाट ढाट राख्ने गरिएको र अनिवार्य रूपमा ढाटमा दर्ता गराएर मात्र निकासी गनुपर्ने प्रावधान भएको । वन कार्यालय र व्यवसायी बीच हुने सम्झौता अनुसार एकस्याभेटर प्रयोग गरेकोले रु २०,०००/- धरौटी लिई कारवाही गरिरहेको । भू क्षयको हिसावले संवेदनशील खोलानाला क्षेत्रलाई ठेक्कामा नदिइएको र ठेक्का दिंदा **IEE** ले औल्याएका न्यूनिकरणका उपायहरु अवलम्बन गर्ने गरिएको । सो मन्त्रालयले दिएको केही सुभावहरु यस प्रकार देखिन्छ :

वन क्षेत्र तथा अन्य खोलानाला, बगरबाट दुङ्गा, गिट्टी, बालुवा संकलन गर्दा प्रचलित कानून बमोजिम **IEE/EIA** गरेर मात्र संकलन गर्ने अनुमति दिनुपर्ने । अनुमति दिंदा अनिवार्य रूपमा सामाजिक, आर्थिक र

वातावरणीय दृष्टिकोणले राज्यलाई नकारात्मक असर नपर्ने गरी विज्ञहरुद्वारा तोकिएको क्षेत्रबाट निश्चित समयावधि भित्र तोकिएको परिमाण मात्रै संकलन गर्न दिनुपर्ने ।

राष्ट्रिय महत्वका भौतिक संरचनामा असर पर्ने गरी यस्ता क्षेत्रबाट दुङ्गा, गिड्डी, बालुवा संकलन गर्न नदिने यस्ता क्षेत्र संबेदनशिल हुन्, होइन भन्ने सन्दर्भमा राष्ट्रिय योजना आयोगले तोक्ने व्यवस्था हुनुपर्ने ।

दुङ्गा, गिड्डी, बालुवाबाट हुने आयको निश्चित प्रतिशत रकम यस्ता क्षेत्रमा बढी पहिलो नियन्त्रण, तटबन्ध निर्माण तथा पर्यावरणीय सुधारका लागि खर्च गर्नुपर्ने ।

प्रचलित कानुनमा व्यवस्था भए अनुसार तोकिएको क्षेत्रबाट संकलित दुङ्गा, गिड्डी, बालुवा मात्र विक्री वितरण गर्न दिने ।

दुङ्गा, गिड्डी, बालुवा विदेश निकासी गर्ने क्रममा हाल विसंगति (जस्तै राजमार्ग पुल-पुलेसा भूतिक, ट्राफिक व्यवस्थापनमा जटिलता वातावरण प्रदुषण, चुरे विनास, बाढी पहिरो) देखिएको र यो महत्वको विषय भएकोले यसको लागि राष्ट्रिय स्तरमै वातावरणीय, सामाजिक र आर्थिक पक्षलाई समेटी विज्ञहरुबाट अध्ययन गर्न लगाई राष्ट्रिय नीति तय हुनुपर्ने ।

हाल निर्यात भइरहेको परिमाण र सोबाट प्राप्त हुने राजस्व, रोजगारीलाई स्वेदशमै हुने विकास निर्माणमा लगाई व्यवस्थित गर्नुपर्ने ।

मित्र राष्ट्र भारतबाट निर्माण सामग्रीहरु माग भई आएमा त्रिपक्षीय सम्झौता गरेर मात्र दिइनु उपयुक्त हुने ।

दुङ्गा, ग्राभेल जस्ता कच्चा पदार्थको हकमा स्वदेशमा मूल्य अभिवृद्धि नगरी सोझै निकासी गर्न प्रतिवन्ध लगाइनुपर्ने । क्रसर उद्योगबाट निकासी गर्दा लाइसेन्स दिने निकायबाट सोत र परिमाण खुलाई प्रमाणीकरण गनुपर्ने ।

दुङ्गा, गिड्डी, बालुवा संकलन र विक्री वितरणलाई सकभर एकद्वार प्रणाली अवलम्बन गर्न उपर्युक्त हुने ।

श्रम तथा यातायात व्यवस्था मन्त्रालयल

सवारी तथा यातायात व्यवस्था नियमावलीको नियम १६ अनुसार सवारीको भार बहन क्षमताको निर्धारण गरिएको देखिन्छ । जस अनुसार:-

ट्रक तथा ट्रयाक्टर प्रति एक्सल -१०.२ टन

मिनी ट्रक -५ टन

पावर टिलर -१ टन

पिक अप -१ टन रहेको छ ।

तोकिएको भारवहन क्षमताभन्दा बढी भारवहन गर्ने सवारी साधनहरुलाई ऐनको दफा १६० अनुसार दूइहजार रूपैयासम्म जरिवाना हुने व्यवस्था रहेको छ । यातायात व्यवस्था कार्यालयहरुमा कर्मचारी, सवारी साधन र कार्यालयमै तौल गर्नको लागि मेशिन उपलब्ध नभएको कारण यी कार्यालयहरुबाट अनुगमन र निरीक्षणको कार्य

प्रभावकारी हुन नसकेको । ट्राफिक प्रहरीले गर्न सक्ने दण्ड सजाय धेरै नै कम भएको । सडक निर्माण गर्दा कै अवस्थामा निश्चित दुरीमा तौल मेशिनहरु जडान गर्ने नीति लिनु आवश्यक भएको । वीस वर्ष अगाडी बनेको सवारी तथा यातायात व्यवस्था ऐनमा उल्लेख भएका आर्थिक दण्ड सम्बन्धी व्यवस्थाहरु हाल निष्प्रभावी बनेका ।

उद्योग मन्त्रालय

वातावरण संरक्षण नियमावली, २०५४ को अनुसूची -१(आ) उद्योग क्षेत्र क ७ अनुसार प्रारम्भिक वातावरणीय परिक्षण (IEE) प्रतिवेदन स्वीकृत हुनुपर्ने व्यवस्था भएको । जसको लागि निम्न अनुसारको प्रकृयाहरु पुरा गर्नुपर्ने ।

Terms of Reference तथा IEE प्रतिवेदन ।

१५ दिने राष्ट्रिय स्तरको पत्रिका मार्फत सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने ।

सर्जिमिन मुचुल्का र गा.वि.स.को सिफारिश ।

उद्योग रहने स्थानको जग्गाधनी प्रमाण पूर्जा वा भाडा सम्झौता, Location Map

क्रसर उद्योगको हकमा घरेलु तथा साना उद्योग विभाग/उद्योग विभाग र अन्तर्गतका कार्यालयहरुबाट उजुरीको आधारमा समय समयमा निरीक्षण गर्ने गरिएको । वातावरण मन्त्रालय अन्तर्गत वातावरण निरीक्षकको व्यवस्था भएको । नेपाल भारत वाणिज्य सञ्चयमा उल्लेख भए अनुसार नफुटालेको दुङ्गा

Primary Product को रूपमा वर्गीकरण गरिएको र यस्तो वस्तुको निकासीको लागि उत्पत्तिको प्रमाण पत्र आवश्क नपर्ने । दुङ्गा, रोडा भारत निकासी गर्न उत्पत्तिको प्रमाणपत्र आवश्यक पर्ने र उक्त प्रमाणपत्र उद्योग विभागको प्राविधिक समितिको सिफारिशमा नेपाल उद्योग वाणिज्य महासंघबाट जारी गर्ने गरिएको छ । सुझावहरु यस प्रकार देखिन्छ :

क्रसर उद्योग र सो उद्योगको कच्चा पदार्थ आपूर्ति गर्ने निकायहरु फरक फरक भएको अवस्थामा सामन्जस्यको अभाव रहेको ।

क्रसर उद्योगको स्थापनाबाट वातावरणमा पर्ने प्रभावको अनुगमन प्रभावकारी हुन नसकेको हुँदा अनुगमन गर्ने निकाय र प्रक्रिया स्पष्ट गराई प्रभावकारी बनाइनु पर्ने ।

सम्बन्धित निकायहरुको संस्थागत क्षमता अभिवृद्धि गरिनुपर्ने ।

अनुगमनका लागि स्रोत साधनको अपर्याप्तता रहेको छ ।

बालुवा, दुङ्गा वा खानीबाट दुङ्गा भिक्नु पर्दा एक्स्कामेटर जस्ता मेशिनको प्रयोग नदीको सतही स्तरसम्म मात्र गरिनु पर्छ ।

खानी तथा भू-गर्भ विभाग

खानी तथा खोलामा दुङ्गा, रोडा आदि संकलन गर्ने गरी क्रसर उद्योगहरु स्थापना भएबाट तिनिहरुले बाटो विगारेका, भूक्षय बढेको तथा चुरे क्षेत्रमा वन विनास हुन गएको । अवैध रूपमा त्यस्ता खानी तथा क्रसर उद्योगहरु संचालन भइरहेता पनि अनुमति दिने निकायबाट सोको नियन्त्रण तथा अनुगमन गर्ने गरेको

नपाइएको । जिल्ला विकास समितिहरूले अनुमति दिई खानीहरूको नियमन तथा अनुगमन गरी राजश्व संकलन गर्ने गरेको तर सो को नियन्त्रण तथा अनुगमन प्रभावकारी रूपमा कार्यान्वयन नभएको हुँदा समस्या थप जटिल बन्न पुगेको । जिल्ला विकास समितिहरूबाट प्रायजसो खानीहरू ठेक्कामा दिइने गरेको तर माइनिङ क्षेत्र तोकिने नगरेको । क्रसर उद्योग स्थापना गर्न स्थानीय घरेलु कार्यालयबाट इजाजत दिंदा वातावरणीय अध्ययन गराउनु पर्ने व्यवस्था भए पनि श्रोत खुलाउनु पर्ने किटानी व्यवस्था भएको नपाइने । ढुङ्गा, गिड्डी, बालुवा उत्खनन एवं निकासीसँग सम्बन्धित ऐन तथा नियमहरू एक आपसमा बाभिएकाले कार्य क्षेत्र र अधिकारमा समेत समस्या रहेको । सुभावहरू यस प्रकार देखिन्छ :

तत्कालिन उपायहरू :

क्रसर उद्योगहरू तथा कच्चा पदार्थ उत्खनन् तथा संकलन गर्दा निरीक्षण गर्ने निकाय तोकी निरीक्षणलाई प्रभावकारी गराइनुपर्ने ।

त्यस्ता उद्योगहरूले खानी सम्बन्धी विशेषज्ञ वा कन्सल्टेन्ट नियुक्त गरी तिनीहरूको निर्देशन अनुसार मात्र गर्ने गरी त्यस्ता उद्योगहरू संचालनमा त्याइनु मनासिव हुने ।

महिनाभित्र सम्बन्धित जि.वि.स.बाट प्राविधिक रूपमा सम्पूर्ण क्षेत्रको अध्ययन गराई यस सम्बन्धमा के कस्तो गर्न सकिन्छ भन्ने बारे दीर्घकालीन उपायहरू अनुसार कार्य गर्नुपर्ने । खानी तथा भु-गर्भ विभागको समेत प्राविधिक सहमती लिई कार्य गर्नुपर्ने ।

अवैध तथा अनियमित रूपमा संचालन भएका त्यस्ता उद्योगहरू पहिचान गरी बन्द गरिनुपर्ने ।

दीर्घकालीन उपायहरू

सम्बन्धित निकायबाट वातावरण संरक्षण ऐन, नियम बमोजिमको प्राविधिक प्रतिवेदन तथा वातावरणीय प्रतिवेदन स्वीकृत गराई सोही आधारमा क्षेत्रगत रूपमा उत्खनन् गर्न अनुमति दिइनुपर्ने ।

वार्षिक रूपमा जिल्ला विकास समितिहरूबाट दिइने ठेक्का प्रथा बन्द गराई उद्यमीलाई खानी ऐन, नियम औद्योगिक व्यवसाय ऐन नियम वा स्थानीय स्वायत्त शासन ऐन नियम र वातावरण संरक्षण ऐन नियम बमोजिम वातावरणीय अध्ययन समेत गरी मात्र अनुमती जारी गरिनुपर्ने ।

उद्योग संचालनबाट वातावरणमा न्यून असर पर्ने गरी मात्र कार्य गर्ने व्यवस्थाको लागि सम्बन्धित निकायको निर्देशन तथा अनुगमन कार्य हुनुपर्ने ।

संचालनमा रहेका उद्योगहरूबाट वातावरणमा परेको र पर्न सक्ने असर तथा तिनको न्यूनीकरणका लागि प्रत्येक २/२ वर्षमा वातावरणीय अडिट गराइनु पर्ने र सोको आधारमा अनुमति नवीकरण आदि गरिनुपर्ने ।

नीतिगत रूपमा एक आपसमा बाभिएका खानी, वन तथा स्थानीय स्वायत्त शासन ऐन नियममा समन्वय गरि संशोधन गरिनुपर्ने ।

उपरोक्त बमोजिमको खनिज पदार्थ निकासीबाट आर्जित राजस्वको कम्तीमा पाँच प्रतिशत रकम सोही क्षेत्रको वातावरण संरक्षणमा खर्च गरिनुपर्ने । स्थानीय निकाय तथा अनुगमन गर्ने निकाय बीचमा राजस्व बाँडफाँडको प्रतिशत प्रष्ट हुनुपर्ने ।

वातावरण मन्त्रालय

वातावरण संरक्षण ऐन, २०५३ को दफा (८) बमोजिम वातावरणीय प्रदुषण कम गर्ने, हटाउने वा नियन्त्रण गर्ने तथा IEE तथा EIA को निर्धारित मापदण्ड पालना गरे वा नगरेको सम्बन्धमा निरीक्षण गरी प्रतिवेदन पेश गर्न मन्त्रालयले ऐनले तोकेको योग्यता पुगेका व्यक्तिहरु आवश्यकता अनुसार निरीक्षकको रूपमा नियुक्त गरी काम लगाउन सक्ने व्यवस्था बमोजिम विभिन्न क्षेत्रमा निरीक्षण गर्ने गरी मन्त्रालयको ८ जना विज्ञहरूलाई जिम्मेवारी तोकिएको ।

भौतिक योजना तथा निर्माण मन्त्रालय

चुरे पहाड र आसपासका विभिन्न क्षेत्रबाट ढुङ्गा, गिट्ठी, बालुवा भारतको सीमानासम्म पुऱ्याउनको लागि प्रयोग हुने बाटोहरु देहाय बमोजिम रहेको ।

गाईघाट -कदमाहा - भगवानपुर ठाँडी सडक	६० कि.मि.
लाहान -भन्टावारी सडक खण्ड	६० कि.मि.
सिन्धुली -बर्दिवास पथलैया	८५ कि.मि.
हेटौंडा - पथलैया वीरगञ्ज	५५ कि.मि.
बुटवल - भैरहवा सुनौली	२५ कि.मि.
सन्धिखर्क -चन्द्रौटा-कृष्णनगर	१०८ कि.मि.
कोहलपुर -नेपालगञ्ज	२२ कि.मि.
अत्तरिया - धनगढी	१५ कि.मि.
मुगिलंग - काठमाण्डौ	११० कि.मि.
मिचैया -कटारी	३० कि.मि.

गरी जम्मा ५७० कि.मी बाटो विग्रिएको /भत्किएको । यसरी विग्रिएको/ भत्किएको सम्पूर्ण सडकको पुनः निर्माणको लागि प्रति कि.मि. दुई करोडका दरले हुन आउने जम्मा रु ११ अर्व ४० करोड (अनुमानित) लाग्ने ।

हाल निर्माण भएका सडकहरुको भारवहन क्षमता १०.२ टन प्रति Axle मात्र रहेको । राष्ट्रिय स्तरका यस्ता सडकहरुको निर्माण तथा मर्मत गर्ने जिम्मेवारी सडक विभागको भए पनि यातायातका साधनहरूलाई बाटो अनुमती दिने र सवारी धनी प्रमाणपत्र नवीकरण गर्ने जिम्मा सवारी तथा यातायात व्यवस्था ऐनले यातायात व्यवस्था विभागलाई प्रदान गरेको र बाटोमा सवारी चेकजाँच गर्ने अधिकार ट्राफिक प्रहरीलाई दिएकोले बढी वजन क्षमता बोकेका सवारी साधनहरु संचालन गर्न नदिने जिम्मा तत्काल ती निकायहरुले लिनुपर्ने ।

वाणिज्य तथा आपूर्ति मन्त्रालय

नेपाल भारत बीच यही २०६६ कार्तिक १० गते सम्पन्न वाणिज्य सञ्चिले नेपाल भारत बीच हुने द्विपक्षीय व्यापारका लागि प्राथमिक वस्तुको सूचीमा दुङ्गा, गिर्टी, बालुवालाई पनि समावेश गरिएको । प्राथमिक वस्तुको सूचीमा सूचीकृत वस्तुलाई भारतीय पक्षले भन्सार शुल्क लिन नपाउने व्यवस्था समझौताले गरेको । यस प्रावधानले दुङ्गा, गिर्टी, बालुवाजन्य वस्तु प्राथमिक सूचीमा पर्ने भएकोले निश्चित यति नै प्रतिशत मूल्य अभिवृद्धि गरी निकासी गर्नुपर्ने भन्ने कुनै व्यवस्था नभएको । दुङ्गा, गिर्टी, बालुवा जस्ता प्राकृतिक स्रोत साधन हालका दिनमा स्थानीय निकायहरुको आम्दानीको ठूलो स्रोत बन्न गएको हुँदा स्थानीय निकायहरुले यसको उपयोगमा निश्चित सेवा शुल्क लिई स्थानीय स्वायत्त शासन ऐन, २०५५ बमोजिम उत्खनन् र प्रशोधन कार्यको अनुमति दिने गरेको । निर्यातजन्य उद्योगले कच्चा पदार्थ प्रशोधन गर्दा पर्न सक्ने वातावरणीय असरहरुको प्रभाव मूल्यांकन बारे उजुरीका आधारमा जिल्ला स्थित उद्योग कार्यालयले समय समयमा निरीक्षण अनुगमन गर्ने गरेका । सुभावहरु :

दुङ्गा तथा बालुवा प्रशस्त उपलब्ध हुने क्षेत्रमा मात्र वातावरणीय सन्तुलन निवन्नने गरी कसर उद्योग संचालन गर्न इजाजत दिने ।

चुरे भावर लगायतका कमजोर धरातलीय बनोट भएका र प्राविधिक अध्ययनबाट संबेदनशील ठानिएका भौगोलिक क्षेत्रमा दुङ्गा, बालुवा भिक्न उत्खनन् गर्न प्रतिवन्ध लगाउने ।

उद्योग स्थापना सम्बन्धमा अनुमति दिंदा कम्तीमा २० पतिशत मूल्य अभिवृद्धि हुने शर्तमा इजाजत दिने । यसको लागि वर्षेनी निश्चित परिमाण तोकेर मात्र निकासी गर्न दिने ।

अनुमती प्रदानका लागि अपनाउनु पर्ने मापदण्ड तथा अन्य नीतिगत विषयमा निर्णयार्थ सिफारिश गर्न केन्द्रीय तहमा देहाय बमोजिमको एक समितिको व्यवस्था गर्ने :

सचिव, वातावरण मन्त्रालय	-संयोजक
-------------------------	---------

सचिव, वन तथा भू-संरक्षण मन्त्रालय	-सदस्य
-----------------------------------	--------

सचिव, उद्योग मन्त्रालय	-सदस्य
------------------------	--------

सचिव, स्थानीय विकास मन्त्रालय	- सदस्य
-------------------------------	---------

सचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालय	- सदस्य
-------------------------------------	---------

निर्धारित मापदण्ड र सीमा बमोजिम क्रसर उद्योग संचालन भए, नभएको नियमानुसार निकासी गरे, नगरेको अनुगमन गर्न प्रत्येक जिल्लामा स्थानीय स्तरमा एक अनुगमन समिति बनाउनुपर्ने ।

प्रमुख जिल्ला अधिकारी	- संयोजक
स्थानीय विकास अधिकारी	- सदस्य
प्रमुख, जिल्ला प्रहरी कार्यालय	- सदस्य
प्रमुख, स्थानीय भन्सार कार्यालय	- सदस्य
प्रमुख, वाणिज्य कार्यालय वा घरेलु तथा सानो उद्योग कार्यालय-सदस्य	

दुङ्गा, गिट्टी, बालुवाको अनधिकृत निकासी र ओसार पसारलाई नियन्त्रण गरिनु पर्ने ।

दर्ता नगरी संचालनमा रहेका उद्योगलाई कानूनी दायरामा ल्याइनु पर्ने ।

जल उत्पन्न प्रकोप नियन्त्रण विभाग

दुङ्गा, गिट्टी, बालुवाको उत्खनन् र संकलनका लागि अनुमति दिंदा पिंधको सतह माथि उठ्ने नदीका पहिचान गरी सुरक्षित क्षेत्रमा मात्र संकलन /उत्खनन् गर्न सकिने परिमाण किटान गरिनु उपयुक्त देखिन्छ ।

नदीको पानी बग्ने क्षेत्र (Water Way) बाट मात्र संकलन/उत्खनन् गरिनु पर्दछ । यस क्रममा नदीका Basic Parameters हरु निर्धारण गरिनुपर्ने हुन्छ । जस्तै Waterway, Gradient, Minimum bed level आदि । यस कार्यको नियमित प्राविधिक अनुगमन गरिनु पर्ने ।

समितिले स्थलगत अध्ययन गर्दा पाएको र देखेको उद्योगको अवस्था, सडकको अवस्था र वातावरणको अवस्था निम्न अनुसार उल्लेख गरेको ।

क्रसर उद्योग/ बालुवा धुनेको अवस्था :

केही क्रसर उद्योग सडकबाट भित्री भागमा रहेको भएता पनि अधिकांश उद्योग मुख्य राजमार्ग र वस्तीसँगै जोडिएर रहेको । कुनै कुनै उद्योग त हाइटेन्सन लाइन मुनि नै रहेको । जस्तो सप्तरीको कदमाह नदीको किनारामा रहेको BSC(JV)Pvt.Ltd. उद्योग, जुन उद्योगको माथिबाट हाइटेन्सन लाइन गएको । हाइटेन्सन लाइन मुनि पोलिथिनको कभर भएको माटो तार झोलिएको । हाइटेन्सन लाइनको एउटा पोलको वरीपरि मोटो, ग्राभेल भिक्रे डेढ मिटर गहिरो बनाइएकोले कुनै पनि बेला पोल ढल्न सक्ने । सबै क्रसर उद्योगको कच्चा पदार्थको स्रोत नदी नाला नै हो । क्रसरहरु प्रायजसो राजमार्ग छेउ तथा विद्युत लाइनसँगै रहेकोले त्यस्ता उद्योगहरूबाट विद्युत चोरी, चुहावट हुन सक्ने अवस्था देखिएको ।

सवारी साधनको अवस्था :

क्रसर उद्योगहरूले ट्याक्टर, ट्रक, टिपरहरु प्रयोग गर्ने गरेका । दुङ्गा, गिट्टी, बालुवा ओसार्न प्रयोग भएका ट्रिपरहरूमा ढाला समेत थपिएको अवस्था देखिएको ।

दुङ्गा, रोडा, गिटी, ग्राभेल आदि ढुवानी गर्ने डम्परहरुको ढाला (गाडीको बडी) माथि उठाइएको र प्राय १० चक्के गाडी प्रयोग भएको । त्यस्ता गाडीहरुबाट १० टन क्षमताको बाटोमा ४० टनसम्मका मालसामानहरु ढुवानी भइरहेको अनुमान गरिएको ।

यी उद्योग संचालकहरुको भनाई अनुसार ठेक्का वापतको राजश्व उठाउन कम्तीमा ७० देखि ८० ट्रकसम्म प्रति दिन निकासी गर्नु पर्दछ । त्रिवेणी गा.वि.स.को, कमला नदीबाट मात्रै प्रति दिन कम्तीमा १०० ट्रक सामान लैजाने गरेको समेत जानकारी प्राप्त भएको ।

सडकको अवस्था

सडकको भारवहन क्षमता भन्दा बढी वजन भएका खास गरी पृथ्वी राजमार्गको मुगिलङ्ग काठमाण्डौ खण्डमा पानीले धोएको चिसो बालुवा पानी चुहाउदै चल्ने सवारी साधनबाट सडकको अवस्था बढी नाजुक भएको ।

पूर्व पश्चिम राजमार्गको अवस्था सामान्य रहेता पनि सहायक मार्ग दक्षिण भन्सार तर्फ जाने बाटोको अवस्था खराव रहेको ।

राजमार्गको पुलहरु मुनि बालुवा भरिदै गएकोले पुलहरु खतरामा परेको । जसबाट ठूलो क्षति हुने संभावना भएको ।

लाहान ठाडी भन्सार जाने क्षेत्रको बाटो अत्यन्तै नाजुक भएको र त्यस्तै मिचैया-कमला खोला (कटारी) जाने बाटोको अवस्था पनि राम्रो नभएको ।

सडकको भारवहन क्षमताभन्दा बढी दुङ्गा, ग्राभेल, बालुवा, गिटी, बोकेर मालबहाक गाडीहरु गुड्दा सडकहरु नराम्ररी विग्रेका र ती सडक पुन निर्माण गर्न दुङ्गा, ग्राभेल, बालुवा, गिटीको विक्री र प्राप्त राजस्वले भ्याउने अवस्था नदेखिएको ।

समग्र वातावरणीय अवस्था :

दुङ्गा, रोडाको संकलन, उत्खनन् र क्रसर उद्योगको संचालनबाट वातावरणीय सन्तुलन विग्रिएको, भू-क्षय बढेको, खोला नालाको आकार बढ्न गई बाढी आउने र कटान हुने समस्या रहेको, खेती योग्य जमिन नासिएको, पहिरो जाने क्रम बढेको, पानीको मुहान सुकेको प्रत्यक्ष रूपमा देख्न सकिने ।

राजमार्गको पूलहरु मुनि बालुवा भरिदै गएकोले पूलहरु खतरामा परेका । जसबाट ठूलो क्षति हुने संभावना देखेको ।

वातावरणमा न्यून असर गर्ने उपायहरुको अवलम्बन गरिएको नदेखिने । सामुदायिक
वन र अन्य बन क्षेत्र, खेतवारी, खोला नालाहरुबाट संलकन गर्न गा.वि.स. तथा
समुदायहरुलाई केही आर्थिक प्रलोभन दिने गरिएकोले सर्वसाधारण व्यक्ति तथा समुदायमा आवद्ध समूहहरु समेत यस कार्यबाट हुन सक्ने क्षतिलाई विसर्त संकलन तथा विक्रीमा संलग्न देखिएको ।

त्यस्तै खोलाको एउटा किनाराबाट उत्खनन् गर्दै गरेको र सो कार्यबाट खोलाको

अर्को तर्फको भूभाग माथि उठन गई सो क्षेत्र तर्फको खेतीपाती, घर वस्तीलाई असर पर्न सक्छ भने कटान भएको क्षेत्रमा थप असर पर्न सक्ने अवस्था देखिएको । उत्खनन् र संकलन गर्नु पर्ने ठाउँमा नगर्ने र नगर्नु पर्ने ठाउँमा गर्दा र गर्नु पर्ने ठाउँमा पनि अत्यधिक दोहन हुँदा पुल पुलेसा विग्रने, सिंचाई प्रणालीमा र खानेपानीमा समस्या आउने, नदीले धार परिवर्तन गर्ने, वन विनास हुने र बाढी पहिरोको प्रकोप बढ्ने अवस्था देखिएको ।

उल्लेखित प्रतिवेदनबाट उल्लेखित क्षेत्रमा संचालित दुङ्गा, रोडा, उद्योगले वातावरण प्रदुषण गरेको भन्ने देखियो ।

व्यवस्थापिका संसद प्राकृतिक श्रोत साधन समितिको प्रतिवेदन हेर्दा प्रतिवेदनमा उल्लेखित जिल्लामा उक्त रोडा दुङ्गा, गिड्डी उद्योग र कसर संचालन गरेको कतिपय उद्योगहरू विना दर्ता संचालन गरेको, कतिपय उद्योगहरूले वातावरण संरक्षण नियमावली अनुसार वातावरणीय प्रतिकूल प्रभाव पार्ने नपार्ने सम्बन्धी नियम अनुसार **EIA** र **EEA** नै नगरि संचालन गरिएको र वातावरण संरक्षणमा गर्न पर्ने र उद्योग संचालन गर्दा वातावरण प्रदुषण हुने भए त्यस्तो उद्योगलाई स्वीकृती नै दिन नहुने र यदी **EIA**, **EEA** गर्दा वातावरण प्रदुषण नहुने प्रतिवेदनको आधारमा उद्योग स्थापना र संचालनको स्वीकृती दिएपनि उद्योग संचालनमा आएपछि, संचालन भएपछि उद्योगले वातावरण, ध्वनी, वायू मण्डल, पानीको मुहान, पानीको सतह, वरपरका वस्ती, वनजंगल, बन्यजन्तु आदिमा प्रदुषण गच्छे गरेन **Monitor** गर्ने कानूनी संबैधानिक कर्तव्य भएको नेपाल सरकारको प्रतिवादी बनाइएको कुनै पनि मन्त्रालयले उद्योग स्थापना र संचालन भएपछि **Monitor** गर्ने गरेको देखिएन ।

निवेदकले निवेदनमा नेपाल सरकार र त्यसका निकायलाई मात्र विपक्षी बनाई कुनै पनि उद्योगलाई विपक्षी बनाएको देखिएन । प्राकृतिक न्यायको मान्य सिद्धान्त अनुसार कसैलाई कुनै कारबाई गर्न पर्दा उसलाई आफ्नो कुरा भन्ने मौका नदीइ उसको प्रमाण नहेरी कानून बमोजिम सरकारबाट स्वीकृत लिई संचालन भएको उद्योगलाई एकाएक संचालन नगर्ने आदेश गर्नु प्राकृतिक न्यायको सिद्धान्तको विपरित हुन जान्छ । तर प्राकृतिक श्रोत जुन श्रोतमा व्यक्तिको स्वामित्व हुन सक्दैन । प्राकृतिक श्रोत प्रत्येक नागरिकको साभा सम्पत्ति **Common Property** भएपनि सरकारी अनूउत्तरदायीत्व र अदुरदर्शीताको कारण स्वायत्त निकाय जि.वि.स.को आम्दानीको श्रोतको दृष्टिले मात्र हेरी वातावरणको दृष्टिले नहेरी सरकारले इजाजत दिएको कारण त्यस्ता उद्योगहरू संचालन हुन सकेको देखियो ।

प्राकृतिक श्रोत प्रकृतिकको **gift** हो यसको प्रयोग सार्वजनिक हितको लागि मात्र हुन सक्छ । प्राकृतिक श्रोतलाई **In situ** अवस्थाबाट प्रयोग गर्दा वातावरण केही हदसम्म खलबलीन जान्छ । विचारणीय कुरा के छ भने प्राकृतिक श्रोत देशको आर्थिक विकासमा प्रयोग हुने बस्तु हो तर त्यसको प्रयोग र उपयोग **sustainable** र वातावरण प्रदुषण रहीत तरिकाले गरिनु पर्छ ।

प्राकृतिक श्रोतको sustainable development का सम्बन्धमा Brundland Report महत्वपूर्ण छ । सो Report का अनुसार प्राकृतिक श्रोतको उपयोग गर्दा २ कुरालाई ध्यान दिन पर्छ भनेको देखिन्छ, त्यो हो ।

(क) Pre-cautionary Principle र

(ख) Polluter Pay Principle

पहिलो अर्थात Precautionary Principle अनुसार प्रत्येक राष्ट्रले वातावरण प्रदुषण हुने कारक तत्व पहिचान गरी वातावरणलाई बढी क्षति हुन नदीन समस्या पहिचान हुनासाथ रोक थामको कदम चाल्नु पर्छ । यदी वातावरणको अपुरणीय क्षति हुने कारण देखिएमा वा त्यस्तो कारण पत्ता लागेमा त्यसको वैज्ञानिक विश्लेषण तिर नपर्नी अब अरु बढी वातावरण क्षति हुन नदीन तुरन्त रोकथाम तर्फ लाग्न पर्छ । यस्तो अवस्थामा जसको कारण वातावरणमा प्रदुषण भयो भनीएको छ उसको कारण वातावरण प्रदुषण भएको छैन भन्ने प्रमाण उसैले पुऱ्याउन पर्ने हुन्छ ।

दोश्रो Polluter Pay Principle, यस सिद्धान्त अनुसार जसले वातावरण प्रदुषण गर्दछ उसैले आफुले गरेको प्रदुषणबाट हुन गएको क्षतिपूर्ति गर्न पर्छ ।

प्रस्तुत मुद्रामा सरकारको लिखित जवाफबाट रिट निवेदनमा लिइएको जिकिर र विपक्षीले लगाएको आरोपको सरकारले खण्डन पनी नगरेको र जवाफ नदीएकोले वास्तविक र यथार्थ स्थीति के छ, सो कुरामा इजलास यकीन हुनको लागि सुनुवाई समाप्त भएपछि निर्णय सुनाउनु अगाडी देहायका मन्त्रालयबाट देहायका विषयमा स्पष्ट जवाफ मगाइएको थियो ।

क) खानी तथा भुर्गभ विभागबाट नेपाल राज्य भित्रको खास गरी निवेदकले जिकिर गरेको चुरे भावर क्षेत्र र तराई क्षेत्रमा निजी क्षेत्रका ढुङ्गा खानी र कसर उद्योगबालालाई उद्योग संचालन गर्न दिदा विभागसँग समन्वय हुने गरेको नगरेको वा सो सम्बन्धमा विभागको भूमिका के छ ?

ख) स्थानीय विकास मन्त्रालयबाट स्थानीय निकायहरूले खनिज स्रोतहरू विक्री वितरण गर्दा वातावरणीय प्रभावको अध्ययन लगायत पानीको मुहानलाई पर्ने असर, विकास निर्माणका पूर्वाधारमा पर्ने असर, बढी भारका गाडिबाट राजमार्ग लगायत सडक र पुलमा पर्ने असर, स्थानीय वासीको जनस्वास्थ्यमा पर्ने असर लगायतका यावत क्षेत्रमा पर्ने प्रतिकूल असरका सम्बन्धमा विचार गर्ने गरेको वा नगरेको र सो सम्बन्धमा अनुगमन गर्ने संयन्त्र छ वा छैन ?

ग) वन मन्त्रालयबाट वन क्षेत्र र आरक्ष क्षेत्रभित्र पर्ने उल्लेखित खनिज श्रोतहरूको स्कारेटर लोडर जस्ता साधन प्रयोग गरी उत्खनन, निकासी र उद्योग संचालन गर्दा पर्न सक्ने वन विनास, वन क्षेत्र, वन पैदावार तथा वन्यजन्तु आदिमा पर्ने नकारात्मक असर सम्बन्धमा नियन्त्रण र अनुगमन गर्ने सम्बन्धमा त्यस मन्त्रालय वा

अन्तर्गतका विभागहरुको के कस्तो भूमिका रहेको छ, र त्यस्ता उद्योगहरु संचालन गर्न मन्त्रालय वा मातहत निकायबाट इजाजत दिने गरेको छ, छैन ? तथा त्यस सम्बन्धमा अनुगमन हुने गरेको छ वा छैन ?

घ) उद्योग मन्त्रालयबाट उल्लेखित उद्योग संचालनबाट पर्न सक्ने वातावरण लगायत पानीको श्रोत वरिपरिको वासिन्दाहरुको जनस्वास्थ्य आदिका सम्बन्धमा पर्न सक्ने नकारात्मक असरका सम्बन्धमा उद्योगलाई इजाजत पत्र दिई सकेपछि अनुगमन गर्ने गरिएको वा नगरीएको र गर्ने गरेको भए के कस्तो संयन्त्र छ, र के कस्ता काम कारवाही भएका छन् ?

ड) वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हाल सम्म के कति परिणाममा के के खनिज श्रोत कहाँ, कहाँ निकासी गरियो र यसरी निकासी गर्दा कुन कुन मन्त्रालयसँग समन्वय र सहमती गरियो ?

च) वातावरण मन्त्रालयबाट नेपाल राज्य भर वातावरण स्वच्छ राख्न कानून निर्माण गर्ने, निति निर्माण गर्ने र अनुगमन गर्ने कर्तव्य भएको त्यस मन्त्रालयले उल्लेखित उद्योगहरु र सो सम्बन्धीत अन्य गतिविधि तथा कार्यले वातावरणमा पार्ने प्रतिकुल असरको अध्ययन र अनुगमन गर्ने गरेको छ, छैन ?

ति मध्ये देहायका निकायबाट देहाय बमोजिम जवाफ प्राप्त भएको देखिन्छ ।

खानी तथा भुग्भ विभागबाट स्थानीय निकायले ढुङ्गा, बालुवा, आदि खानी संचालन गर्दा खानी तथा खनिज पदार्थ ऐन, २०४२ तथा ऐ.नियमावली, २०५६ बमोजिम उत्खनन अनुमती जारी नगरी यस विभागसँग समन्वय समेत नगरी स्थानीय निकायबाट नै प्रत्येक वर्ष नदी नाला खोला, खोल्सीका ढुङ्गा, बालुवा उत्खनन् तथा संकलन गर्ने ठेक्का लगाउने गरेको भन्ने जवाफ दिएको देखियो ।

वन मन्त्रालयको जवाफ हेर्दा जिल्लामा रहेका बन श्रोतहरु, वन क्षेत्र, भू तथा जलाधार क्षेत्र, संरक्षित क्षेत्र, मध्यवर्ति क्षेत्र, वनस्पति, वन अनुसन्धान, जैविक विविधता र प्राकृतिक वातावरणको संरक्षण, व्यवस्थापन एवं दिगो उपयोगद्वारा वातावरणीय सन्तुलन कायम राख्ने समेतको उद्देश्यका साथ लागू भएको जिल्ला वन समन्वय समितिको स्थापना र संचालन निर्देशिका, २०६२ मा जिल्ला वन समन्वय समितिको काम कर्तव्य र अधिकारको व्यवस्था गरी जिल्ला वन क्षेत्रसँग सम्बन्धित साभेदारहरु पहिचान गरी उनिहरु बीच समन्वय र सहयोग अभिवृद्धि गर्ने साभेदारहरुको भूमिका र क्षमता पहिचान गरी विकास कार्यक्रमको कार्यान्वयनको अनुगमन मूल्यांकन तथा सुपरिवेक्षण गरी प्रतिवेदन तयार गर्ने तथा जिल्ला विकास समिति, क्षेत्रीय वन समन्वय समिति र क्षेत्रिय वन निर्देशनालायमा पेश गर्ने, आन्तरिक जिल्ला सम्बन्ध स्पष्ट गरी आपसी सहयोग प्रवर्धन गर्ने गरेको भन्ने उल्लेख गरेको देखिन्छ ।

उद्योग मन्त्रालयको जवाफ हेर्दा उद्योग दर्ता भए पश्चात् उद्योगहरुबाट वातावरणीय असर, प्रभाव परेको भनी जनगुनासो, उजुरी प्राप्त भएको खण्डमा आवश्यकता अनुसार उद्योग विभागका सम्बन्धित प्राविधिक कर्मचारी समेत संलग्न रहने गरी टोली बनाई अनुगमन गर्ने गरिएको छ, भन्ने उल्लेख गरेको देखिन्छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयको जवाफ हेर्दा नेपाल सरकारद्वारा गठित जिल्ला स्तरिय अनुगमन तथा समन्वय समितिले गिट्टी, दुङ्गा र बालुवाको उत्खनन, प्रशोधन र दुवानीलाई व्यवस्थित गर्ने गरी प्रभावकारी ढंगमा अनुगमन र समन्वय गर्ने व्यवस्था मिलाउने गरेको भन्ने उल्लेख गरेको देखिन्छ ।

वातावरण मन्त्रालयको जवाफ हेर्दा वातावरण संरक्षण गर्ने विषय समग्रमा चुनौती पूर्ण विषय हो नै अझ वर्तमान अवस्थामा विश्व जलवायु परिवर्तनको असरबाट जोगिनको लागि के कस्तो कृया कलाप गर्नुपर्ने हुन्छ र त्यसका लागि राज्यबाट के कस्ता योजना तथा कार्यक्रम लागू गर्न पछ्य भन्ने विषयमा राष्ट्रीय अनुकूलन सम्बन्धी कार्यक्रम (**NAPA**) को मस्यौदा गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको । वातावरणीय क्षेत्रको प्रतिकुल प्रभावलाई न्यूनिकरण गर्न एउटा वातावरण मन्त्रालयबाट सम्भव नहुने कुरा साँचो भएको भन्ने उल्लेख गरेको देखिन्छ ।

प्रस्तुत निवेदन मुख्यतया निवेदनमा उल्लेखित जिल्लामा स्थापित र संचालित दुङ्गा, रोडा र कसर उद्योगहरूबाट नदी बनजंगल, बस्ती, वरपरका वातावरण प्रदुषण गरी बन्यजन्तुहरूलाई समेत प्रतिकुल असर पर्नुका साथै **Overloaded** दुङ्गा गिट्टी, बालुवा रोडा बोकेको ट्रकले गर्दा सडक क्षमता भन्दा बढी भार बोकेका सवारी साधन प्रयोग गरी भारत निकासी गर्दाको कारण सडक विग्रनुका साथै जथाभावी दुङ्गा, रोडा, बालुवा निकालेका कारण पुलको जगमा समेत असर परि पुलहरू पनि जोखीममा परेको भन्ने जिकिर लिएको देखिन्छ ।

लिखित जवाफ तथा मिति २०६७।२।१२ को यस अदालतको सयुक्त इजलासको आदेश अनुसार मागीएको जवाफले पनि अझै निवेदन जिकिरको आरोपको स्पष्ट जवाफ दिन नसकेपनि व्यवस्थापिका संसद प्राकृतिक श्रोत र साधन समितिको चुरे भावर लगायतका क्षेत्रको दुङ्गा, गिट्टी, बालुवा, उत्खनन र निकासी अध्ययन उपसमितिको प्रतिवेदन २०६६, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललीतपुरको २३ औ कार्यकारी विकास कार्यक्रमद्वारा तयार गरीएको प्राकृतिक श्रोत दुङ्गा गिट्टी, बालुवाको नियमन तथा व्यवस्थापन मकवानपुर जिल्लाको स्थलगत अध्ययनको सर्वजित प्रसाद महतो सहितको छ, सदस्यीय टोलीले उद्योग विभागमा पेस गरेको उद्योग विभागमा दर्ता भएको दुङ्गा कसीड उद्योगको स्थलगत निरीक्षण प्रतिवेदन समेत हेर्दा संचालन भएका प्राय दुङ्गा, गिट्टी, रोडा र कसर उद्योग कानूनी प्रक्रिया पुरा गरी स्थापना र संचालन भएको भन्ने देखिए पनि ति कसर उद्योगहरूले

- (१) वन क्षेत्र भित्र स्थापना भएको नभएको सम्बन्धमा
- (२) पानीको स्रोतलाई असर गरे नगरेको सम्बन्धमा
- (३) पानीमा प्रदुषण र फोहर गरे नगरेको सम्बन्धमा
- (४) पानीको मुहान सुक्ने कुनै कार्य गरे नगरेको सम्बन्धमा
- (५) उद्योग संचालनको कारण जंगली जनावर, पालुवा गाई वस्तुले पिउने पानीमा असर परे नपरेको सम्बन्धमा
- (६) धूलो उडी स्थानिय जनताको स्वास्थ्यमा असर पुऱ्याए नपुऱ्याएको सम्बन्धमा
- (७) बन्य जन्तुलाई कुनै प्रकारको असर पुऱ्याए नपुऱ्याएको सम्बन्धमा
- (८) उद्योग संचालनको कारण भुक्षय र वन विनास नहुने र भए नभएको सम्बन्धमा
- (९) सडकमा रोडा, गिट्टी र दुङ्गा बोकेको **Over loaded** गाडीले सडक एवं पुललाई क्षति पुऱ्याए नपुऱ्याएको सम्बन्धमा

(१०) रोडा, ढुङ्गा र गिड्डी उद्योग संचालन गर्दा वा उद्योग संचालन गर्न इजाजत दिएको क्षेत्र तोकिएको आर्थिक, बैज्ञानिक, भौतिक पर्याप्त र पर्यावरणीय दृष्टीले तोकिएको परिमाण भन्दा बढी भिक्न दिन नहुने सम्बन्धमा

(११) आवाज प्रदुषण भएको हुन नहुने सम्बन्धमा लगायतका उद्योग संचालन गर्दा पर्ने यावत वातावरणीय प्रभावका सम्बन्धमा माथी उल्लेखित प्रदुषण लगायत क्षति नोक्सान भए नभएको सम्बन्धमा त्यसको सरकारी निकायबाट निरन्तर बैज्ञानिक **Monitor** भएको हुन पर्ने हो तर त्यसरी **Monitor** गर्ने गरेको देखिएन ।

लिखित जवाफ र यस अदालतको पछिल्लो आदेश अनुसार मगाइएको जवाफ तथा उल्लेखित अध्ययन प्रतिवेदनबाट समेत माथिको प्रकरणको ११ वटा मापदण्डको प्रतिकूल हुने गरी उद्योग संचालन भएको र एकपटक उद्योग संचालन गर्ने अनुमती दिएपछि निरन्तर बैज्ञानिक **Monitor** हुनपर्नेमा सो गर्ने गरेको देखिएन ।

संविधानको धारा १६ को प्रदुषण मुक्त स्वच्छ वातावरणमा बाँच पाउने अधिकार अर्थात **Right to Pollution free environment** माथि विवेचना गरीएको **Public trust Doctrine** अन्तर्गत नेपालको प्राकृतिक श्रोतमा नेपाल सरकार **trustee** सम्म मात्र हुने र नेपालको प्राकृतिक श्रोतको कुनै कानूनी आधार वेगर यस प्रकार छाडा रूपले केवल नाम मात्रको राजश्व बुझाएको भरमा मात्र वातावरणमा प्रतिकूल प्रभाव पार्ने गरी कार्य गर्न दिन हुदैन ।

प्राकृतिक श्रोतको विकास र प्रयोगमा सतर्कता अपनाउन पर्छ । प्रकृतिले प्राकृतिक स्रोत सिमित परिमाणमा दिएको हुन्छ र क्षमता भन्दा बढी प्रयोगमा ल्याउँदा वातावरणलाई नकारात्मक र प्रतिकूल असर पर्न जान्छ । सन् १९८८ को **Environmental Law Review Vol 12** मा अमेरिकाको मिसिसिपी विश्व विद्यालयको प्रो. David B.Hunter द्वारा लिखित **Ecological Perspective on property** विषयमा:

Another Major ecological tenet is that the world is finite . The earth can support only so many people and only so much human activity before limits are reachedभन्नै The current deterioration of the ozone layer is another vivid example of the Complex unpredictable and potentially catastrophic effects posed by our disregard of the environmental limits to economic growthThere is limit to the capacity of the environment to service growth, both in providing raw material and in assimilating by product wastes due to consumption भनेको देखिन्छ ।

प्रो Borbara ward ले Historically we have changed the environment to fit our conceptions of property . we have fence, plowed and paved. The environment has proven Malleable and to a large extent still is . But there is a limit to this Malleability and certain types of ecologically important resources for example wetlands and riparian forest can no longer be

destroyed without enormous long term effects on environmental and there fore social stability . To ecologists the need for preserving sensitive resources does not reflect value choices but rathor is the necessary result of objective observations of the laws of nature भनी दुवै विज्ञहरूले प्राकृतिक श्रोतको विकास र प्रयोग गर्दा सचिती र वातावरणमा पर्न सक्ने प्रभावलाई ध्यान दिई वातावरण नै जोखिममा पर्ने गरी प्रयोग गर्न नहुने जिकिर गरेको देखिन्छ ।

आजको विश्व वातावरण प्रति सचेत गत केहि दशक यता मात्र भएको मान्न पर्छ । सन् १९७२ को जुन महिनामा स्वेडेनको स्टकहोममा **UN Conference on World Environment** सम्पन्न भयो र उक्त Conference र पछि भएको **Follow -up action** बाट मात्र विश्वमा वातावरणको महत्व र वातावरणलाई विगार्न, मास्न नहुने भनी चेतना जागयो । हजारौ वर्ष सम्म मानव समाजले वातावरणको महत्व बुझेन । मानव सभ्यता र जिवनको **Survival** को लागि वातावरण **Ecological System** लाई **exploit** गर्दै विश्व अगाडी बढ्यो । समय वित्तै जाँदा जनसंख्याको बढ्दिको कारण जमिनको माग बढ्यो । जमिनको माग बढेको कारण खाली जग्गाले मात्र माग पुरा गर्न नसकेकोले मानिसले विस्तारै वन जंगल समेत अतिक्रमण गरी वस्ती बसाल्यो । प्रविधिको विकासको कारण घना वस्तीको रुखहरू कटान गरी मानव वस्ती बस्न सजिलो भएको छ । प्राविधिक विकासको अभावमा घना जंगल फँडान गरी मानव वस्ती बस्न सम्भव थिएन । ढिलै भएपनि अब भने मावन सभ्यतालाई वन जंगल, खोला, नाला, हिमालय श्रृखला जस्ता प्राकृतिक बरदानलाई **Intact** राख्न पर्ने रहेछ भन्ने महसुस भएको छ । यही कारणले आज वातावरण प्रदुषण सम्बन्धी विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय सन्धी महासन्धीहरू बनेका छन् ।

औद्योगिकरण, शहरीकरण अर्थात **Industrialization, Urbanization**, जनसंख्या बढ्दि, प्राकृतिक स्रोतको क्षमता भन्दा बढी उत्खनन् एवं प्रयोग आदी वातावरण प्रदुषण र वातावरण खलबलिनको मुख्य कारण हो । **Ecologists** र **Biologists** को भनाई अनुसार गत २००० वर्षमा पृथ्वीमा पाइने विभिन्न प्राणीहरूमा आधा प्रकारका **Species** हरू सन् १९०० पश्चात मात्र लोप भए भनिन्छ । विज्ञहरूको भनाई अनुसार हाल चरा चुरुङ्गी र जनावर गरी १००० **Species** लोप हुने अवस्थामा विश्व पुगेको छ ।

वातावरणको विनासको यो गतीलाई ध्यानमा राखी राज्य चुप लागेर बस्न हुँदैन । राज्य **Vigilant** हुन पर्छ । राज्यले वातावरण संरक्षणमा सक्रिय भई प्रभावकारी कानून एवं अन्य आवश्यक प्रशासनिक व्यवस्था गरी भावी सन्तानको लागि वातावरण जोगाई राख्न पर्छ । वातावरण प्रदुषण वास्तवमा राज्यको खराब **Socio-Economic Policy** को कारण नै हुने हो । यदी यस पूनित कार्यमा कार्यपालिकाले आफ्नो संवैधानिक कर्तव्य पालना गर्न ढिलाई गर्दै वा पछि पर्छ भने नागरिकहरूको मौलिक हकको **guardian** अदालत चुप लागेर बस्न हुँदैन । वातावरण जोगाउने यस अदालतले पाएको **Constitutional Mandate** पूरा र पालना गर्न पर्छ ।

संयुक्त राष्ट्रसंघको **Rio Declaration, Stockholm Conference** १९७२ र १९८२ को **UN Resolution** र **Earth Summit** ले नै वातावरणको महत्वको बारेमा विश्वलाई विजँभायो ।

Earth Summit मा “ Each year as many as 50000 species become extinet, Up to 17 Million hectares of forests dis appear, More than 8.2 billions of carbon dioxide are dumped into the atmosphere and some 6.2 million tons of refuse finds it's way in to the worlds seas chocking sea lives and, poisoning fish ” भनिएको छ । यसले वातावरण प्रदूषणको मात्रा देखाउँछ । वातावरण संरक्षण आज कुनै एक देशको मात्र समस्या र जिम्मेदारी नभई सारा विश्वको नै समस्या र जिम्मेदारी हो । वातावरण संरक्षणमा अन्तराष्ट्रिय कानूनको विकास हेर्दा विगतमा कुनै एक ताका आर्थिक विकास र वातावरण **Mutually Exclusive** मानिने थियो भने आज त्यो मानिन्दैन । आजको विश्व संरक्षीत वातावणमा सचेत छ । वातावरण संरक्षणको सम्बन्धमा आजको विश्वको नारा आर्थिक विकास तर वातावरण संरक्षण र वातावरण सन्तुलन ”भन्ने नारा हो ।

बढ्दो वातावरण विनासको कारण Sustainable Development को नारा ७० को दसकमा प्रारम्भ भयो । Sustainable Development पहिलो पटक सन् १९७२ मा Stockholm Declaration १९७२ बाट सुरु भयो । त्यसपछि १९७२ को Stockholm Declaration को Sustainable development को नारालाई सन् १९७८ को World Commission on Environment and Development को प्रतिवेदन जसलाई Our Common future नामाकरण गरियो । यसले पूर्णता प्रदान गयो । World Commission on Environment and Development मा नवेका तत्कालिन प्रधान मन्त्री Gro Harlem Brundtland द्वारा अध्यक्षता भएको थियो । त्यसैले प्रतिवेदनको नाम नै“ Brundtland Report राखियो । त्यसपछि सन् १९९१ मा World Conservation Union, United Nations Environment programme र world wide fund for Nature मिली संयुक्त रूपमा Caring for the earth” नामको नारा निकाली Sustainable living , को रणनिती ल्याए । तत् पश्चात् सन् १९९२ जुन मा ब्राजीलको Rio मा Earth Summit सम्पन्न भयो र अन्त्यमा यस वर्ष डेनमार्कमा Copenhagen Summit सम्पन्न भयो । Rio मा भएको Earth Conference मा दुई प्रमुख Convention मा हस्ताक्षर भयो । ति दुईमा एउटा Bio Diversity र अर्को Climate Change हुन । कुल १५३ राष्ट्रले यसमा हस्ताक्षर गरे । Rio Conference मा उक्त २ Convention मा १५३ राष्ट्रले हस्ताक्षर गर्नुको अलावा Consensuses द्वारा विभिन्न ३ Non binding Documents पनी Approve गरे । ति हुन-Statement on forestry principles Declaration of principles on environmental policy and development initiatives , Programme of action into the next century in areas like poverty, population and pollution .

Stockholm Declaration देखि Rio Earth summit UN frame work Convention on climate Change र पछिल्लो Copenhagen summit र सम्मको ३ दसक

लामो अवधिको विकास कम हेर्दा Eco System लाई Preserve गर्दै गरिवी उन्मुलन मानव जिवनको रहन सहनमा गुणात्मक सुधार गर्न Sustainable Development लाई viable Concept मानिएको छ । Brundtland Report को Sustainable Development को परिभाषा अनुसार “Development that meets the needs of the present without compromising the ability of the future generations to meet their own needs” भन्ने व्याख्या वा अर्थ गरिएको देखिन्छ ।

Stockholm Declaration ले पहिलो पटक मानव अधिकार र वातावरणको सम्बन्धका बारेमा man has the fundamental right to freedom equality and adequate conditions of life in an environment of a quality that permits a life of dignity and well being and he bears solemn responsibility to protect and he bears solemn responsibility to protect and improve the environment for present and future generations भनेको देखिन्छ ।

Rio Declarations ले "The environment shall constitute an integral part of the development process and environmental issues are least handled with the participation of all concerned Citizens . भनेको देखिन्छ

Rio declaration ले नै states shall develop national laws regarding liability and compensation for the victims of pollution and other environmental damage and that international law should be further developed regarding liability for environmental damages भनेको देखिन्छ .

वातावरणीय समस्याको सम्बन्धमा उक्त Declaration हरु अन्तर्राष्ट्रिय स्तरमा पथ प्रदर्शक Declaration हरु हुन । उपरोक्त Declaration ले वातावरणीय समस्यालाई एकल्याएर हेर्ने नभई समग्र नागरिकले संगठीत भएर सामना गर्न पर्ने र Polluter Pay Principle लाई प्रभावकारी कार्यान्वयन गर्न आवश्यक कानून निर्माण गर्न जोड दिएको छ । Rio declaration on environment and development को Principle 10 मा अन्य कुराहरुको अतिरिक्त वातावरणीय समस्याको छिटो समाधान हुन पर्नेमा जोड दिई effective access to judicial and administrative proceedings including redress and remedy shall be provided भनी वातावरणीय विवादमा सर्वसाधारणको सिघ पहुचलाई जोड दिएको देखिन्छ ।

संयुक्त राष्ट्र संघको तत्ववधानमा भएको नर्वे देशको तत्कालिन प्रधान मन्त्री Gro Harlem Brundtland द्वारा अध्यक्षता गरिएको विश्व वातावरण सम्बन्धी सम्मेलन World Commission on environment and Development जसलाई Brundtland Report भनिन्छ उक्त प्रतिवेदनले औद्योगिकरणको कारण भएको विश्वको नै विग्रदो वातावरणका सम्बन्धमा विश्वका सबै राष्ट्रहरुको ध्यानाकर्षण गराएको छ । उक्त प्रतिवेदनको केही प्रासंगिक अंश यहाँ उल्लेख गर्न आवश्यक र सान्दर्भिक देखिन्छ । उक्त प्रतिवेदनमा आर्थिक विकास र वातावरणीय समस्यालाई अलग्याएर हेर्न नमिले सम्बन्धमा

" There has been a growing realisation in national Governments and multilateral Institutions that it is impossible to separate economic development issues from environment issues, many forms of

development erode the environmental resources upon which they must be based, and environmental degradation can undermine economic development . Poverty is a major cause and effect of global environmental problems. It is therefore futile to attempt to deal with environmental problems without a broader perspective that encompasses the factors underlying world poverty and international inequality

many present development trends leave increasing numbers of people poor and vulnerable, while at the same time degrading the environment . How can such development serve next century's world of twice as many people relying on the same environment ?....More than 90 per cent of the increase (in Population) will occur in the poorestcountries

Meanwhile, the industries most heavily reliant on environmental resources and most andheavily pollution are growing most rapidly in the developing world iswhere then more urgency for growth and less capacity to minimize damaging side effect ecologyand economy are becoming ever more interwoven locally, regionally, nationals and globally into a seamless net of causes effects.....

The other great institutional flaw in coping with environment / development challenged is Government's failure to make the bodies whose policy actions degrade the environment responsible for ensuring that their policies prevent that degradation. "

.....भनी ध्यानाकर्षण भएको देखिन्छ ।

उक्त प्रतिवेदनको १२ औं भागमा वातावरण प्रदुषण रोकथामको लागि बेलैमा संस्थागत एवं कानूनी परिवर्तनका लागि सबै राष्ट्रको ध्यानाकर्षण गराउदै

" developing countries face the challenges of desertification, deforestation, and pollution and endure most of the poverty associated with environmental degradation..... Thefew decades are crucial for the future of humanity. pressures on the planet are now unprecedented and are acceleration at rates and scales new to human experience : a

doubling of global population in a few decades, with most of the growth in cities, a five to ten fold increase in economic activity in less than half a century; and the resulting pressures for growth and changes in agricultural, energy, and industrial systems, opportunities for more sustainable forms of growth and development are also growing . New technologies and potentially unlimited access to information offer great promise.....Environmental protection and sustainable development must be an integral part of the mandates of all agencies of Government of international organizations, and of major private-sector institutions These must be made responsible and accountable for ensuring that their policies, programmers and budgets encourage and support activities that are economically and ecologically sustainable both in the short and longer time." भनिएको देखिन्छ ।

योजनाकार एवं सरकारले योजना बनाउँदा आर्थिक विकास र औद्योगिक विकास तथा वातावरणको संरक्षणलाई **Balance** गर्न सक्न पर्छ । आजको २१ औ शताब्दीको विश्व स्वच्छ वातावरणको आवश्यकता र महत्वको बारेमा **Conscious** हुनुपर्छ । वातावरण विनासको **Cost** को आर्थिक विकास स्वीकार्य हुँदैन । खास गरी दोस्रो विश्वयुद्ध पछि खास गरी विकसित पश्चिमी राष्ट्रहरूमा उल्लेखनिय आर्थिक विकास भयो त्यसैगरी तेस्रो विश्वका **Newly Emerging Economy** हरु जस्तै चाइना, भारत, ब्राजील लगायतका राष्ट्रहरूमा गतको दसकबाट द्रुततर आर्थिक विकास त भयो तर आर्थिक विकास गर्दा वातावरणमा पर्ने प्रभावलाई त्यति ध्यान नदिई भएको औद्योगिक विकासको कारण आज विश्व **global Warming** बाट पिडित छ । त्यसैले आर्थिक विकास गर्दा वातावरण विनास हुन नदीन र आर्थिक विकास र वातावरण संरक्षणलाई **Balance** गर्नु पर्दछ । विज्ञहरूको भनाई अनुसार वातावरण संरक्षण नगर्ने हो भने मानव सभ्यताको भावि **Generation** ले दुःख पाउँछन् । यहाँ विश्व प्रसिद्ध वातावरण विद **Ecologist Tom dalte** र **Vernon Gill carter** द्वारा लिखित **Topsoil and civilization** पुस्तकमा वातावरणको विनास मावन जातीबाट नै हुन्छ , मानव जातीले नै वन विनास गर्दछन् । पानीको मुहान सकाउँदछन् आदी भन्दै

" Man, whether civilised or savage, is a child of nature- he is not the master of nature . He must conform his actions to certain natural laws if he is to maintain his dominance over his environment . when he tries to circumvent the laws of nature, he usually destroys the natural environment that sustains him. And when his environment deteriorates rapidly, h....civilisation declines.....

The writers of history have seldom noted the importance of land use. They seem not to have recognized that the destinies of most of man's empires and civilisations were determined largely by the way the land was used. While recognising the influence of environment on history , they fail to note that man usually changed or despoiled his environment. How did civilised man despoil this favourable environment ? He did it mainly by depleting or destroying the natural resources . He cut down or burned most of the usable timber from forested hillsides and valleys. He over-grazed and denuded the grasslands that fed his livestock. He killed most of the wildlife and much of the fish and other water life. He permitted erosion to rob his farm land of its productive topsoil. He allowed eroded soil to clog the streams and fill his reservoirs, irrigation canals, and harbours with silt. In many cases, he used and wasted most of the easily mined metals of other needed minerals. Then his civilisation declined amidst the despoilation of his own creation or he moved to new land. There have been from ten to thirty different civilisations that have followed this road to ruin (The number depending on who classifies the civilisations)" भनेको देखिन्छ ।

वातावरण प्रदुषण गर्नमा मानव समाजको ठूलो भूमिका रहेको भन्ने माथिका व्यक्तित्वको कथनबाट देखिन्छ । अब यस प्रसंगमा विचार गर्दा ढुंगा, रोडा, गिड्ठी उद्योग संचालन गर्दा पिउने पानीको मुहान प्रदुषण गर्न हुँदैन । स्वच्छ पिउने पानी प्रत्येक व्यक्तिको मौलिक हक एवं मानव अधिकार हो । संयुक्त राष्ट्र संघको साधारण सभाले "The right to safe and clean drinking water and sanitation as a human right that is essential for the full enjoyment of the right to life " भनी बहुमतद्वारा प्रस्तुत पारित समेत भएको छ । पानी जस्तो अत्यावश्यक वस्तु प्रदुषण हुने गरी उद्योग संचालन हुन्छ भने सरकार मुक दर्शक भएर बस्न हुँदैन ।

संविधानको धारा १६ तथा अन्य कानूनले प्रत्येक व्यक्तिलाई स्वच्छ वातावरणको मौलिक हक प्रदान गर्दछ । धारा १६(१) को मौलिक हक अन्तर्गत सफा र स्वच्छ हावा, प्रदुषण रहीत सफा र स्वच्छ वातावरण शुद्ध सफा र स्वच्छ पानी पर्दछ । यसको अलावा कसैले आफ्नो हक उपयोग र प्रयोग गर्दा स्वभावत निस्क्ने आवाज वाहेक आवाज मुक्त वातावरण र वासस्थानमा बस्दा वा बाल बच्चाको अध्ययन गर्दा आवाज मुक्त वातावरणमा बस्न रहन पाउने हक पनि धारा १६ बाट उत्पन्न हुन्छ । यदी कसैले आफ्नो पेशा व्यवसाय संचालनको नाममा वा कसैले आफ्नो अधिकार प्रयोगको नाममा कुनै Locality मा माथी उल्लेखित कुरा र कारणले माथि उल्लेखित प्रदुषण गर्दछ र अर्कालाई असर गर्दछ भने त्यस्तो कार्य Nuisance भई त्यस अवस्थामा धारा १६ को हक हनन हुन जान्छ । ढुंगा, रोडा, गिड्ठी उद्योग संचालन गर्दा Nuisance हुने गरी संचालन हुन सक्दैन ।

यहाँ Blactcstone's Commentaries on the laws of England Vol. III
Chapter XIII का अनुसार देहायको कार्यहरु Nuisance मानिन्छ ।

" Also, if a person keeps his hogs, or other noisome animals , or allows filth to accumulate on his premises, so near the houseof another that the stench incommodes him and makes the air unwholesome, this is an injurious nuisance, as it tends to deprive him of the use and benefit of his houses. A like injury is, if one's neighbour sets up and exercises any offensive trade, as a tanner's a tallow-chandler's or the like; for though these are lawful and necessary trades, yet they should be exercised in remote places ; for the rule is, *sic utere " tuo, ut. alienum non laedas,*" this therefore is an actionable nuisance. And on a similar principle a constant ringing of bells in one's immediate neighbourhood may be a nuisance...with regard to other corporeal hereditaments; it is a nuisance to stop or divert water that used to run to another's meadow or mill, to corrupt or poison a water course, by erecting dye-huge area lime-pit, for the use of trade, in the upper part of the stream; to pollute a pond , from which another us entitled to water his cattle ; to obstruct a drain ; or in short to do any act in common property, that in its consequences must necessarily tend to the prejudice of one's neighbour. So closely does the law of England enforce that excellent rule of gospel-morality, of "doing to others, as we would they should do unto ourselves ."

प्रस्तुत निवेदनमा ढुंगा, रोडा, गिट्ठी उद्योग संचालन गर्दा खोला र पानीको मुहान पनी ढुंगा, रोडा, आदीको धुलोले प्रदुषित भएको भन्ने देखिन्छ । यसरी पानीको मुहान प्रदुषण गर्ने कार्य **Nuisance** हो । संविधानले प्रत्येक व्यक्तिलाई स्वच्छ र प्रदुषण मूक्त वातावरणमा बाँच पाउने मौलिक हक प्रदान गरेको हुँदा उद्योग संचालन गर्दा अरुको धारा १६ को मौलिक हक हनन नहुने गरी मात्र उद्योग संचालन गर्न पाउँदछ ।

प्राकृतिक श्रोतको खोजतलास, उत्खनन उत्पादन विक्री वितरण आदी गर्न कसैलाई इजाजत अनुमती दिनु अगाडी कानूनले राज्यलाई केही कर्तव्य तोकेको छ । त्यो कार्य राज्यबाट पूरा हुन पर्दछ । तर पुरा हुने गरेको देखिएन । खानी तथा खनिज पदार्थ सम्बन्धी ऐन, २०४२ को दफा ३ मा नेपाल राज्यमा रहेका खनिज पदार्थको स्वामित्व नेपाल सरकारमा रहने व्यवस्था भएको छ । ढुङ्गा, गिट्ठी, बालुवा सबै प्राकृतिक श्रोत हुन । ति प्राकृतिक श्रोतहरु देशको आर्थिक विकासको काममा पनि वातावरणलाई प्रतिकूल प्रभाव नपार्ने हद सम्म मात्र राज्यले प्रयोग गर्न पाउँदछ । तर यहाँ त रोडा, ढुङ्गा जस्ता प्राकृतिक श्रोत जुन श्रोत राज्यको सम्पत्ति हो, जुन सम्पत्ती सबै नागरिकहरुको बृहत्तर हितमा मात्र लगाउन पर्नेमा वातावरण विग्रने गरी स्थानिय निकायको आमदानीको श्रोतको

रूपमा त्यस्तो श्रोतको **Market Value** पनी नहेरीकन केवल बोल कबोलमा स्थानिय निकायको आम्दानीको श्रोत मात्र हेरिएको देखियो । प्राकृतिक श्रोतको उत्खनन र प्रयोग गर्दा आर्थिक लाभको दृष्टीले मात्र हेर्ने नभई त्यस्ता प्राकृतिक श्रोतलाई प्रयोग गर्दा वातावरणमा कर्तीपनि प्रतिकूल असर नपार्ने गरी, मात्र उत्खनन र प्रयोग गर्नुपर्छ ।

प्राकृतिक श्रोतको खोजतलास, उत्खनन र प्रयोगमा त्याउँदा वातावरण, वनजंगल, पानीको श्रोत बन्यजन्तु, भुक्ष्य, वन विनास, वायुमण्डल, वातावरण, सडक, पूल बस्ती, खोला नाला आदीमा प्रतिकूल प्रभाव पार्न नदीनको लागि इजाजत दिनु अगाडी वातावरणीय प्रभाव अध्ययन गरेर मात्र इजाजत दिने कानूनी व्यवस्था भएको देखिन्छ । प्रचलित कानून हेर्दा भू -तथा जलाधार संरक्षण ऐन, २०३९ को दफा ४, दफा १०, जलश्रोत ऐन, २०४९ को दफा १७, दफा १९, दफा २०, वन ऐन, २०४९ को दफा ४९, दफा ६८, दफा ७० र वातावरण संरक्षण ऐन, २०५३ तथा नियमावलीका व्यवस्था अनुसार वातावरणमा कुनै प्रकारको प्रतिकूल असर नपर्ने देखिएमा मात्र र क्षमता हेरी उद्योग संचालनको अनुमती दिने कानूनी व्यवस्था भएकोमा उल्लेखित क्षेत्रमा भएको अध्ययनको विभिन्न प्रतिवेदनबाट राज्यले कानूनी व्यवस्था पालना नगरी माथि उल्लेखित उद्योग संचालन गर्न दिएको देखिएको र कसर उद्योगहरूले व्यापक प्रदुषण गर्ने गरी संचालन भई रहने मात्र होइन सडकको क्षमता भन्दा बढी **Over loaded** गाडीले सार्वजनिक सडक र पुललाई समेत क्षति पुऱ्याएको देखियो । आज यो निर्णय सुनाउन भन्दा अगाडी July २९, २०१० को **The Himalayan Times** र अन्तपूर्ण पोष्टको खबर अनुसार सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती र सुनकोसी नदीमा पनी कसर उद्योग संचालन भई रहेको र ती कसर उद्योगहरूले मापदण्ड विपरित बालुवा र ढुङ्गा व्यापक रूपले झिकेको भन्ने देखिन्छ । उक्त पत्रिकाको समाचार अनुसार ति कसर उद्योगले ढुङ्गा र बालुवा स्थानिय ठेकेदारहरू सँग खरिद गर्न पर्ने भन्ने पनि देखियो । यसबाट नेपाली जनताको साभा सम्पत्तीको रूपमा रहेको ढुङ्गा, बालुवा जस्ता प्राकृतिक श्रोत केही व्यक्तीहरूले सरकारलाई नाममात्रको दस्तुर बुझाएर सार्वजनिक सम्पत्तिमा व्यापार गरेको भन्ने पनि देखियो ।

उपरोक्त प्रकरणहरूमा गरिएको विवेचना तथा विश्लेषणहरूमा आधारित ढुङ्गा, रोडा, बालुवा, गिट्टी, कसर उद्योग, ढुङ्गा खानीहरूको संचालन तथा यस्ता प्राकृतिक साधनहरूको अनियन्त्रित खोदन, प्रयोग, ढुवानीको कार्यबाट देशको वातावरणीय पर्यावरणमा अपुरणीय क्षति भई रहेको तथा राष्ट्रले अखौं रूपैया खर्च गरी निमार्ण गरेका महत्वपूर्ण भौतिक संरचनामा निम्न अनुसारको नकारात्मक असर परेको देखिन्छ ।

क नेपालको राजमार्गहरूको भारवहन क्षेत्र १०.२ टन प्रति Axle मात्र रहेको तर ४० टन भन्दा बढी लोड गरी राजमार्गमा त्यस्ता ढुवानी साधनहरू चलाउने गरेको

(ख) भारबहन क्षमता भन्दा बढी लोड भएको गाडीहरू चलाएको कारणले राजमार्गहरूमा धेरै ठूलो क्षेत्र भएको र यो क्षति मर्मत गर्नको लागि मात्र ११ अरब ४० करोड लाग्ने र सामान्य मर्मत सम्म गर्न पनि प्रतिवर्ष ४ अरब खर्च लाग्ने,

(ग) असन्तुलित, अनियन्त्रित तथा अव्यवस्थित रूपमा बालुवा, ढुङ्गा र रोडाहरूको खोदन, संकलन र ढुवानी गरेको कारणले वातावरणमा प्रतिकूल असर परेको, कृषि योग्य जमिन नासिदै गएको, पानिको श्रोतहरू सुकेको वाढी र पहिरोको प्रकोप बढेको, महत्वपूर्ण राजमार्गको पुलहरू भासिने अवस्थामा पुगेको,

(घ) कसर, रोडा उद्योगहरु संचालन गर्ने अनुमति दिंदा र बालुवा गिटीको संकलन तथा ओसार पसार गर्ने इजाजत दिंदा राज्यका जिम्मेवार निकायहरु बीच एक अर्कोमा समन्वय (**Co-ordination**) नभएको ,

(ङ) कसर उद्योगको संचालन तथा ढुंगा, रोडा, गिटी तथा बालुवाको खोदन, संकलन तथा ओसार पसार गर्दा यसबाट राष्ट्रको प्राकृतिक सम्पदा तथा भौगोलिक दृष्टिले संवेदनशिल क्षेत्रहरुमा पर्ने नकारात्मक असर र राजमार्ग सडक तथा पूल जस्तो राष्ट्रिय महत्वका भौतिक संरचनामा हुन पुग्ने क्षतिको नियन्त्रण र रोकथाम गर्ने कार्यमा राज्यको सम्बन्धित निकायले पुरा गर्नु पर्ने कानूनी दायित्वप्रति तथा जिम्मेवारी बहन नगरेको र यस तर्फ उदासिन रहेको,

(च) ढुंगा, रोडा, गिटी, बालुवा जस्ता महत्वपूर्ण प्राकृतिक सम्पदाको दोहन, प्रयोग तथा संरक्षण गर्ने सम्बन्धमा राज्यको दीर्घकालिन तथा अल्पकालिन राष्ट्रिय निति तय नगरेको,

(छ) देशभित्र रहेको प्राकृतिक सम्पदाहरुको स्वामित्व राज्यमा रहने भएतापनि राज्यले यी सम्पदाको ट्रस्टिको (**Trustee**) को रूपमा काम गर्ने र यी सम्पदाहरुको चीरकालिन संरक्षण गर्नु पर्ने अपरिहार्यताको सन्दर्भमा यस्ता प्राकृतिक साधनहरुको दोहन, उपयोग, प्रयोग कुनै सिमित व्यक्ति वा समुहको हितको लागि नभई सर्व साधारण सबैको हितमा प्रयोग गर्नु गराउनु पर्ने भन्ने अन्तराष्ट्रिय मान्यता प्रति राज्यका सम्बद्ध निकायहरु बेसरोकार तथा बेखबर रहेको र निजहरुमा आफ्नो जिम्मेवारी बोधको अभाव भएको ।

उपरोक्त समस्याहरुको निराकरण गर्न र सबै नेपालीको साभा सम्पत्तीको रूपमा रहेको प्राकृतिक श्रोत कुनै एक व्यक्तिको स्वामित्व हुन नसक्नुका साथै त्यस्ता प्राकृतिक श्रोतको प्रयोग गर्दा वातावरणलाई प्रतिकुल प्रभाव नपार्ने गरी सार्वजनिक हित हुन पर्ने कार्यमा मात्र प्रयोग हुनुपर्ने हुँदा प्रस्तुत मुद्दामा देहाय बमोजिम गर्नु भनी प्रधान मन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाममा यो निर्देशनात्मक आदेश जारी गरिएको छ ।

१. ढुङ्गा, बालुवा आदी प्राकृतिक श्रोत हुन । प्राकृतिक श्रोत **Public Trust Doctrine** अनुसार कुनै व्यक्तिको **Ownership** मा हुन सक्तैन । प्राकृतिक श्रोतको सरकार केवल **trustee** सम्म मात्र हो । त्यसैले प्राकृतिक श्रोत सबै नेपालीको **Common benefit** र सार्वजनिक हित हुने काममा मात्र प्रयोग हुन सक्ने तरिकाले व्यवस्थापन गरी उपयोग गर्ने नीति तय गर्नु,
२. प्राकृतिक श्रोतको उत्खनन् प्रयोग आदी गर्दा माथि उल्लेखित कानून अनुसार वातावरणमा प्रतिकुल प्रभाव नपार्ने गरी संचालन गर्न आवश्यक व्यवस्था गर्नु,
३. कानूनी व्यवस्था अनुरूप कुनै योजना आयोजना वा कार्यक्रम संचालन गर्ने सम्बन्धमा प्रस्ताव तयार गर्न पर्ने हुन्छ । त्यस्तो प्रस्ताव कार्यन्वयन गर्दा वातावरणीय प्रभाव र परिक्षण मूल्यांकन गर्न पर्ने हुन्छ । यसरी वातावरणीय प्रभाव र परिमाण मूल्यांकन गर्ने भनेको वातावरणलाई प्रभाव पार्ने नपार्ने र पार्ने भए त्यस्तो प्रभावलाई हटाउने वा कम गर्ने अध्ययन र मूल्यांकन हो । वातावरण संरक्षण नियमावलीको व्यवस्था अनुसार वातावरणीय प्रभाव मूल्यांकन गर्दा सार्वजनिक सूचना जारी गरी गाउँ विकास समिति वा नगरपालिका वा त्यस क्षेत्रका स्कूल, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाबाट

सुभाव लिने र उनीहरुको सुभाव अनुरूप प्रस्ताव कार्यान्वयन हुने नहुने विषेश भूमिका देखिन्छ । सो कानूनी व्यवस्था नै **Defective** देखिन्छ । यो व्यवस्था फौजदारी मुद्दामा सर्जिमिन गर्ने र सर्जिमिनका भरमा कसैलाई दोषी ठहर्याउने वा दोषी नठहर्याउने व्यवस्था सरह हो ।

वातावरण प्रदुषण हुने नहुने भन्ने कार्य उल्लेखित निकायका व्यक्तिहरुले दिएको वा व्यक्त गरेको व्यक्तिगत विचार र रायले यकीन र निर्धारण गर्ने विषय होइन । वातावरण प्रदुषण हुने नहुने भन्ने कुरा प्रस्ताव प्राप्त भएपछि नेपाल सरकारको आफ्नो वा कुनै निष्पक्ष विशेषज्ञ जस्तै भुग्भ विद, भुगोलविद, भौतिक शास्त्री, रसायन शास्त्री, वातावरण विशेषज्ञ, जलश्रोत विशेषज्ञ, वन वन्य जन्तु विशेषज्ञ समेतको विशेषज्ञ तथा अर्थशास्त्री सहीतको टोलीले प्रस्तावको सन्दर्भमा प्रस्ताव कार्यान्वयन हुने स्थलको वैज्ञानिक अध्ययन विश्लेषण गरी प्रस्ताव कार्यान्वयन गर्दा वातावरण प्रदुषण हुने नहुने यकीन हुने प्राविधिक र वैज्ञानिक विषय हो । तर अव्यवहारिक र अनुपर्युक्त कानूनी व्यवस्था हेर्दा प्रस्तावक आफैले सार्वजनिक सुचना जारी गरी उल्लेखित व्यक्ति र संस्थाहरुको विरोध वा समर्थनमा प्रस्ताव कार्यान्वयन गर्दा प्रदुषण हुने नहुने **determine** हुने यस्तो कानूनी व्यवस्था त्रुटीपूर्ण देखिन्छ । तसर्थ उक्त व्यवस्थाको सद्वामा प्राविधिक अध्ययन गरी वातावरणीय प्रभाव मूल्यांकन गर्ने व्यवस्था गर्नु,

४. उद्योग संचालन गर्ने इजाजत दिनु अगाडी सरकार आफैले कती हदसम्म ढुङ्गा, रोडा, बालुवा भीक्न दिंदा वातावरण सन्तुलन विग्रहैन हेरी अध्ययन गरी त्यती हदसम्म मात्र फिक्न अनुमती दिन पर्छ । त्यसरी वैज्ञानिक आधारमा उत्खनन गर्न सक्ने कुरा निर्धारण गरी त्यो हद ननाध्ने गरी इजाजत दिने त्यसको अनुगमन गर्ने र इजाजत अवधि समाप्त भएपछि त्यो क्षेत्रलाई यथास्थितीमा ल्याउने शर्त तोक्नु ।
५. प्रस्ताव कार्यान्वयनमा उद्योग विभागले दर्ता गरी स्वीकृति दिएपछि विशेषज्ञ समीलित टोलीबाट **Monitor** हुने कानूनी व्यवस्था देखिएन । उद्योग संचालन भएपछि विशेषज्ञले नियमित पानीको **Sample** लिने, आवाज कतीको प्रदुषण भयो जाँच्न पर्ने । आवाजले वनजंगल र **Flora and Funna** र बन्य जन्तुलाई कती प्रभाव पाच्यो हेर्ने । उद्योग संचालन गर्दा वनक्षेत्र छोयो, छोएन सो केहि हेरेको देखिएन । वायूमण्डलमा धुवाँ र धुलोले कती प्रदुषण गच्यो, वरपरको वस्ती, पानीको श्रोत मुहान आदीमा के कती असर गच्यो, गरेन **Raw Material** ढुङ्गा र बालुवा कती उत्खनन गच्यो इजाजत दिएको क्षेत्रको क्षमता भन्दा बढी निकालिएको छ, छैन सो पनि हेर्ने आदी केही हुने गरेको देखिएन । तसर्थ यी सबै कुरा उद्योग संचालनकै अवस्थामा नियमित रूपमा अनिवार्य **Monitor** गर्ने व्यवस्था गर्नु,
६. निवेदकको अर्को मुख्य माग ट्रकको क्षमता भन्दा बढी ढुङ्गा, बालुवा, रोडा लोड(**Load**) गरि त्यस्तो **Over Loaded** ट्रकले सडक तथा पुललाई क्षती पुऱ्याएको कारण यसलाई पनि रोकिपाउँ भन्ने पनि माग भएको हुँदा सो सम्बन्धमा देहाय बमोजिम गर्नु :

(क) यस प्रकार ट्रकमा रोडा, ढुङ्गा, बालुवा **Overload** गरी चलाउने कार्यलाई रोक्नको लागि प्रहरी परिचालन गर्नु,

(ख) जनताको कर तिरेको पैसाले बनेको सडक सबैको साभा सम्पत्ति हो । यस्तो सम्पत्ति रोडा, ढुङ्गा, उद्योग संचालन गर्ने केहि सिमित व्यक्तिहरुको मात्र अर्थिक फाइदाको लागि चलाएको **Overloaded** सवारी साधनको प्रयोगले हुन गएको सडकको क्षतीको मर्मत गर्न जनतालाई पुनः करको भार बोकाउन हुँदैन ।

तसर्थ यस्ता रोडा, दुङ्गा, बोकेको सवारी साधनको कारण मर्मत सम्भारमा **Polluter pay principle** को सिद्धान्त कडाइका साथ लागु गर्नु ।

(ग) यस्तो साभा सम्पत्तिको सडक तथा पुलमा कसैको व्यक्तिगत फाइदाको लागि सो को क्षमता र सवारी साधनको क्षमता भन्दा बढी **Overloaded** सवारी साधन चलाउँदा सडक र पुलको क्षति हुने उल्लेखित कारणहरूले गर्दा त्यस्ता **Overloaded** सवारी साधन चलाउन नदिन नेपाल प्रहरीलाई कडा निर्देशन दिनु । साथै त्यस्ता सवारी साधनको **Weight** जाँच गर्न सडकका मुख्य मुख्य ठाउँमा **polluter pay principle** अनुसार सवारी धनीकै खर्चमा जाँच यन्त्र राखी **weight** जाँच गर्ने व्यवस्था मिलाई जाँच पास हुने सवारी साधनलाई मात्र सडकमा प्रवेश दिने व्यवस्था मिलाउनु ।

७. निवेदकको माग बालुवा, रोडा, दुङ्गा भारत निकासी रोकिपाउँ भन्ने पनि छ । मिसिल हेर्दा नेपाल र भारतसँग भएको सन्धी अनुसार भारत निकासी गरिएको भन्ने देखिन्छ । प्राकृतिक श्रोत प्रकृतीले प्रयोगकै लागि दिएको हो । त्यसकारण राष्ट्र निर्माण र आर्थिक विकासमा प्राकृतिक श्रोतको प्रयोग नगर्नु भन्न मिल्दैन । तर यसरी निकासी गर्दा त्यसको **Sustainable** प्रयोग हुनुपर्छ । वातावरण नै प्रदुषण गरेर वा प्राकृतिक श्रोत निकाल्दा वरपरका अन्य क्षेत्र, बस्ती, सडक, पानीको मुहान, वन, वन्यजन्तु, प्राचिन स्मारक आदिलाई प्रतिकुल असर पर्ने भए त्यसलाई रोक्नु पर्छ । त्यसै गरी क्षमता भन्दा बढी निकाल्न पनि हुन्दैन । तसर्थ हाललाई रोडा, दुङ्गा, बालुवा निकासी गर्ने कार्य रोकी यस अदालतको आदेश अनुसार गठित प्राविधिक समितिले तत् तत उद्योगबाट अझै दुङ्गा, रोडा, बालुवा निकाल्न सक्ने क्षमता, आर्थिक लगायत वातावरणीय दृष्टिले सम्भव छ, भन्ने प्रतिवेदन दिएमा सो बमोजिम निकासी गर्नु :

(क) उपरोक्त कार्यको लागि नेपाल सरकारको सम्बन्धीत निकायको संयोजकत्वमा देहाय बमोजिमको एक समिति गठन गर्ने ,

- १) वातावरण मन्त्रालयको वा वातावरण मन्त्रालयले तोकेको वातावरणविद संयोजक
 - २) भूगर्भ शास्त्री
 - ३) माइनिङ इन्जीनियर
 - ४) उद्योग विभागको प्रतिनीधी
 - ५) स्थानिय निकायको प्रतिनीधी र
 - ६) नेपाल सरकारले तोकेको आवश्यक अन्य सदस्य तथा वातावरणविद भएको एक समिति गठन गर्ने
- (ख) दर्ता नभई संचालन भएको र इजाजत अवधि नाघेका उद्योगहरू बन्द गर्ने
- (ग) दर्ता भई अवधि ननाघेको संचालनमा रहेको उद्योगहरूले प्रदुषण गरे नगरेको, उद्योग संचालन गर्ने अनुमती दिएको क्षेत्रमा दुङ्गा, बालुवाको **exploitation** क्षमता अर्थात परिमाण अब कतीछ यकिन गर्ने यदि अब अरु बढी उत्खनन् गर्दा वातावरणीय र भौगोलिक क्षती पुग्ने भएमा त्यस क्षेत्रमा संचालित उद्योग बन्द गर्नु ।
- तर अहीले नै वातावरण प्रदुषण गरी रहेको देखिएमा उत्खनन गर्दा वातावरणलाई प्रतिकुल असर पार्छ भने तुरुन्त बन्द गर्नु

८. अब उप्रान्त उद्योग स्थापनाको अनुमती दिंदा प्रस्तावकले पेस गरेको प्रस्तावमा संलग्न वातावरण प्रभाव मुल्यांकनलाई यस आदेश अनुसार गठीत समितिले हेरी दिएको राय र प्रतिवेदन अनुसार **verify** गरी अनुमती प्रदान गर्नु ।

९. बालुवा, ढुङ्गा, प्राकृतिक श्रोत भएको कारण **Public trust Doctrine** संविधानको धारा ३३(४) अनुसार प्राकृतिक श्रोत सरकारको स्वामित्वको सार्वजनिक सम्पत्ति हो । यस्तो सम्पत्तिमा कसैले ठेक्का लिई कुनै एक ठेकेदारले **Nominal** राजश्व बुझाएको भरमा कारोबार गरी ठेकेदार मात्र **enrich** (सम्पन्न) हुन सक्दैन । प्राकृतिक श्रोतलाई व्यापारिक प्रयोग गर्न दिंदा पहिलो र महत्वपूर्ण कुरा वरपरका बस्ती वन जंगल वातावरण नजिकका स्कूल अस्पताल लगायत अन्य संवेदनसिल संस्था तथा जनतालाई असर नगरी मात्र गर्ने अनुमती दिनपर्छ । राज्यलाई हुने जायज रोयल्टी, आयकर, प्रदुषण नियन्त्रण र प्राकृतिक श्रोत उत्खनन पछि जमिनलाई यथास्थितीमा छाडन् पर्ने गरी नेपाल पेट्रोलियम ऐन र खानी तथा खनीज पदार्थ ऐन अनुरूप सरकारलाई हुने फाइदाको आधारमा व्यक्तिलाई ठेक्का दिनु ।

(१०) प्राकृतिक श्रोतको अधिकतम सदुपयोग र प्राकृतिक श्रोतको उत्खनन एवं विकास गर्दा हुने प्रदुषण नियन्त्रणमा वातावरण सम्बन्धी ऐन नियम ज्यादै अप्रायाप्त देखियो । यसमा सुधार गर्नु

(११) रिट निवेदन र माथी उल्लेखित प्रतिवेदन सहीत **Overload** भएका **truck** को कारण नेपालको सडकहरूलाई ठूलो क्षती पुगेको देखिएको हुँदा सरकार मूकदर्शक भएर बस्न सक्दैन । अतः प्रहरी लाई सजग गराइ यस्तो दण्ड हिनता रोक्न र पूल भत्कने र सडक विग्रने कार्य रोक्न **Overload** रोक्न कडाइका साथ कारबाही गर्नु ।

(१२) विभिन्न अध्ययन प्रतिवेदनबाट सरकारी निकायहरु बीच एक आपसमा **coordinate** सम्बन्ध हुन नसकी एक अर्कोमा **Overlapping** हुनका साथै एउटै विषयमा एउटा निकायले गरेको काम अर्को निकायलाई थाहा जानकारी समेत नहुने भन्ने देखियो । तसर्थ वातावरण जस्तो सम्बेदनशिल र महत्वपूर्ण विषयमा यस्तो हुन हुँदैन । वातावरण मन्त्रालय वा अन्तर्गतका निकाय वा कार्यालयले **coordinator** को भूमिका हुने व्यवस्था गर्नु,

(१३) व्यवस्थापिका संसद, प्राकृतिक स्रोत साधन समितिको प्रतिवेदन, चन्द्रदेव जोशीको प्रतिवेदन र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी विकास कार्यकमले तयार गरेका प्रतिवेदनहरु कमिक रूपले लागु गर्नु,

(१४) अनियन्त्रीत र जथाभावी उपत्यकाको वागमती खोलाबाट बालुवा भिकेको कारण केहि वर्ष अगाडि काठमाण्डौ र ललितपुर जोड्ने पुल समेत भास्सीएको ताजा घटना हो । आज पनि उपत्यकाका खोलाहरूबाट अनियन्त्रीत बालुवा भिकी पुलको जगलाई समेत खतरामा पारेको स्पष्ट देखिन्छ । सडक र पुललाई धरापमा पार्नुका साथै खोलाका दायाँ बायाँको वस्तीलाई समेत असर पार्नेगरि केही व्यक्तिले प्राकृतिक श्रोतमा यसरी गैरकानुनी काम गर्दा पनि सरकार चुप लागेर बस्न हुँदैन । त्यसैले काठमाण्डौ उपत्यका मात्र होइन, नेपाल राज्य भरका खोलाहरूबाट पुल र सडकलाई क्षति पुऱ्याउने गरी भएको बालुवाको ठेकेदारी प्रथा तुरन्त बन्द गर्नु,

(१५) विकास निर्माणको काममा ढुगां, रोडा, गिर्दी, बालुवा आवश्यक सामाग्री हुन । यस्ता प्राकृतिक स्रोतको प्रयोग हुन नपाउने गरी बन्द गर्दा व्यक्ति गत र सरकारी निर्माण र विकास कार्यलाई नै प्रतिकुल असर पर्ने हुँदा वस्तीबाट टाढा रहेका, कानून बमोजिम दर्ता भएका र प्रदुषण नगरेका उद्योगहरूको हकमा यस आदेशले असर नगर्ने कुरा समेत विपक्षी नेपाल सरकारलाई जानकारी गराउनु ।

प्रदुषण मुक्त स्वच्छ वातावरण प्रत्येक नागरीकको मौलिक हक हो । आजको विश्व वातावरण Conscious विश्व हो । दोश्रो विश्वयुद्ध पछी औद्योगिकरणमा दौडेको विश्वले कोइला पेट्रोल डिजेल आदीको खपतले गर्दा प्रदुषण बढेको कारण औद्योगिक राष्ट्र सवारी र यातायातको साधनमा विद्युत प्रयोग र कोइलाको सट्टा Nuclear Energy तर्फ केन्द्रीत छ । नेपालमा पनि प्रदुषणको आफै समस्या छ । नेपालमा औद्योगिक विकासको कारण भन्दा पनि जथाभावी उद्योग संचालनको कारण प्रदुषण बढेको छ । नेपालको वातावरण संरक्षण सम्बन्धी कानून ज्यादै अपूरो देखिन्छ । प्रदुषण रोकथामको नाममा सरकार **Licencing regime** राजश्व बृद्धिमा सिमित छ । उद्योग स्थापना गर्न चाहने प्रस्तावकले स्थानिय जनता र निकायहरुसँग सोधी उनीहरुले उद्योग स्थापना गर्न हुन्छ भनेको व्यक्तिगत रायका आधारमा वातावरणीय प्रभाव मूल्यांकन पारित हुने र त्यही आधारमा सरकारले इजाजत दिने गरिन्छ । वातावरणी प्रदुषण भन्नाले ध्वनी प्रदुषण, वायू मण्डलमा धुलो र धुवाँको प्रदुषण, पानीको मुहानहरुमा मानवीय कार्यले गर्दा प्रदुषण भु-क्षयको तथा वन विनास, वन क्षेत्रमा धुलो, धुवाँ र आवाजको प्रवेशले वन जंगलमा भएको शान्तीको खलबली चराचुरुङ्गी र जनावरमा पर्ने क्षती आदी पर्दछन् । यसैरारी वातावरण संरक्षण सम्बन्धी कानून पनि वातावरण प्रदुषणको रोकथाम र नियन्त्रणमा प्रभावकारी व्यवस्था हुनुपर्छ । सो कानूनले आजको वातावरण समस्यालाई **Cope** गर्न सक्दैन । त्यसैले वातावरण सम्बन्धी वर्तमान कानूनमा विशेषज्ञको राय अनुसार सुधार गर्न पर्छ । स्वच्छ र प्रदुषण मुक्त वातावरण प्रत्येक नागरिकको मौलिक हक भएकोले त्यस्तो हक उल्लंघनको रोकथामको व्यवस्था नगर्ने हो भने नागरिकहरुको धारा १६ को मौलिक हक हनन हुन्छ ।

वातावरण संरक्षण प्राकृतिक स्रोतको प्रयोग र औद्योगिक विकास एक अर्काको **Mutually Exclusive** नभई एक अर्काको पुरक हुन । संविधानको धारा १६ ले प्रत्येक व्यक्तिलाई प्रदुषण मुक्त वातावरणमा रहन, बस्न, जिउन पाउने हकलाई मौलिक हक प्रदान गरेको सन्दर्भमा वातावरण सम्बन्धी विवादलाई चाँडो किनारा गर्न पर्ने हुँदा यस अदालतले आफ्नो भूमिका निर्वाह गर्न यस अदालतमा एक वातावरण इजलासको व्यवस्था हुन आवश्यक छ । त्यसैले एक वातावरण इजलास गठन गर्ने कानूनी व्यवस्था हुन सम्माननीय प्रधान न्यायाधीश ज्यूलाई जानकारी गराउनु ।

प्रस्तुत रिटमा माथी उल्लेख भए अनुसार नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी भएकोले महान्यायाधीवक्ताको कार्यालय मार्फत यो आदेशको जानकारी नेपाल सरकारलाई दिनु । प्रस्तुत रिट दायरीको लगत काटी मिसिल नियमानुसार गर्नु ।

न्यायाधीश

उक्त रायमा म सहमत छु ।

न्यायाधीश

इजलास अधिकृत : उपेन्द्रप्रसाद गौतम

कम्प्यूटर गर्ने: बेदना अधिकारी

ईति सम्वत २०८७ साल श्रावण २१ गते रोज ६ शुभम्